



स्थानीय राजपत्र प्रकाशन कार्यविधि, २०७४ दमक नगरपालिका, भापा

स्वीकृत मिति २०७४/५/२८

प्रस्तावना:

नेपालको संविधानको अनुसूची द,९ मा उल्लेख भएका सुची अन्तरगतका विषयमा तथा कानुन बमोजिम स्थानीय तहबाट निर्माण गरिएका कानुन, नियम, निर्देशिका, कार्यविधि आदि राजपत्रबाट प्रकाशन गर्नु पर्ने व्यवस्था भए बमोजिम स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी प्रदेश नं. १ अन्तर्गत दमक नगर कार्यपालिका दमक, भापाले स्थानिय राजपत्र प्रकाशन कार्यविधि २०७४ बनाएको छ।

- नाम:** यस कार्यविधिको नाम स्थानीय राजपत्र प्रकाशन कार्यविधि, २०७४, दमक नगरपालिका रहने छ।
- परिभाषा:** विषय प्रसंगले अर्को अर्थ नलागेमा,
 - “कार्यविधि” भन्नाले स्थानीय तह राजपत्र प्रकाशन कार्यविधि, २०७४ लाई बुझाउने छ।
 - “सम्पादक” भन्नाले स्थानीय तह राजपत्र प्रकाशन गर्ने जिम्मेवारी तोकीएको अधिकारी लाई बुझाउने छ।
 - “प्रधान” सम्पादक भन्नाले स्थानीय तह राजपत्र सम्पादन गर्ने अखिलयारी प्रदान गरिएको प्रमुख व्यक्ति लाई बुझाउने छ।
 - “सल्लाहकार” भन्नाले राजपत्र प्रकाशन गर्ने विविध विषयमा सल्लाह दिन तोकीएको अधिकारी लाई बुझाउने छ।
- कार्यविधिको प्रारम्भ:** यो कार्यविधिको प्रारम्भ नगरपालिकाको बोर्ड बैठक बाट पारित भई भई नगर प्रमुखले प्रमाणित गरेको मिति बाट लागु हुने छ।

- ४. सम्पादकको योग्यता:** राजपत्रको सम्पादनको कार्य जिम्मेवारी पुरा गर्न देहायको योग्यता भएको ब्याक्ति सम्पादकको रूपमा नियुक्ति हुन सक्नेछ । जसको लागी प्रमुख प्रशासकिय अधिकृतको सिफारिसमा नगर प्रमुखले तोक्न सक्नेछ ।
- ५. आवश्यक योग्यता:**
- क. कम्प्युटर सम्बन्धि राम्रो ज्ञान भएको, अंग्रेजी र नेपालीमा शुद्ध टाइप गर्न सक्ने,
 - ख. कम्तीमा प्लस टु (१२ कक्षा उत्तिर्ण भएको)
 - ग. स्पष्ट दृष्टि (भिजन) भएको
 - घ. इमान्दार र नैतिकवान
- ६. प्रधान सम्पादक:** स्थानीय राजपत्रको प्रधान सम्पादक प्रमुख प्रशासकिय अधिकृत रहनेछ ।
- ७. सल्लाहकार:** राजपत्रको सल्लाहकारको रूपमा उपप्रमुख रहने छ । उप प्रमुख रहन इच्छुक नभएको अवस्थामा नगर प्रमुखले नगर कार्यपालिका सदस्य मध्ये बाट एक जना लाई तोक्न सक्ने छ ।
- ८. प्रमुख संरक्षक:** राजपत्रको प्रमुख संरक्षकको रूपमा नगर प्रमुख रहने छन् । राजपत्र प्रकाशन, वितरण र संरक्षणको दायित्व नगर प्रमुखमा हुनेछ ।
- ९. राजपत्र प्रकाशन विधि र तरिका:**
- क. राजपत्र प्रकाशन स्थानीय तहको आधिकारिक पत्रिकाको रूपमा रहने छ ।
 - ख. यसमा प्रकाशन भएका विषय दमक नगरपालिकको आधिकारिक दस्तावेजको रूपमा रहने छ ।
 - ग. राजपत्र सामान्यतया ६ । ६ महिनामा प्रकाशन हुनेछ । विशेष परिस्थितीमा आवश्यकता अनुसार प्रकाशन गर्न सकिने छ ।
- १०. राजपत्रको संरक्षण र प्रसारण:**
- क. राजपत्र स्थानीय सरकारको कानुनी पत्रिका हुनेछ । स्थानीय सरकारले तयार गरेका नियम, कानून, निर्देशिका, कार्यबिधिहरू

यसमा प्रकाशन गरिने छ । राजपत्र प्रकाशन भएको कुरा नगरपालिकाले सर्वसाधारणको जानकारीको लागी विभिन्न संचार माध्यम बाट प्रसारण गर्ने छ । जसका लागी नगरपालिकाको सूचना पाटी, इमेल, इन्टरनेट, वेबसाइट, प्रयोग गरिने छ ।

- ख. प्रकाशन भएको राजपत्र जिल्ला समन्वय समिति, प्रदेश सभा र संघिय संसदमा पठाइने छ ।
- ग. प्रकाशित राजपत्रको प्रत्येक अंक फायल खडा गरि सुरक्षित साथ राख्ने व्यवस्था मिलाइने छ ।

११. राजपत्रमा छपाई गर्न नपाइने विषयहरू:

- क. कुनै प्रकारका व्यवसायिक विज्ञापनहरू
- ख. लेख, रचना र सूचनाहरू
- ग. माथि जुनसुकै कुरा लेखिएको भएता पनि नगर कार्यपालिकाले अनुसन्धान गरेका गर्न लगाएका, विषय, सजाय, जरिवाना गरिएका विषयहरू छाप्न भने बाधा पर्ने छैन ।

१२. छाप र लोगो: स्थानीय राजपत्रमा नेपाल सरकारले तोकेको स्थानीय तहको छाप र लोगो लाई नै प्रयोग गरिने छ ।

१३. मसीको रडको प्रयोग: स्थानीय राजपत्रमा छाप र लोगोमा रातो मसी र बांकी छपाईका लागी कालो मसी प्रयोग गरिने छ ।

१४. कागजको प्रयोग: राजपत्र प्रकाशनमा सामान्यतय कागजको गुणस्तर तोकिने छैन । तर महत्वपुर्ण विषयको छपाई र तिनको दर्घकालिन संरक्षणको दायित्व समेत लाई मध्यनजर गरि उच्च गुणस्तरको कागज प्रयोगमा ल्याउन सकिने छ ।

१५. शुल्क नलाग्ने: राजपत्र शुल्क लिएर विक्री वितरण गरिने छैन ।

नगरपालिका क्षेत्र भित्रका विषयगत कार्यालयमा निशुल्क वितरण गरिने छ । तर स्थानीय तहले निर्णय गरेका निति नियम निर्देशिकाहरु आम जनता सम्म पुरयाउन नगरपालिकाले अलग छपाई गरि शुल्क निर्धारण गरि वितरण गर्न बाधा पर्ने छैन ।

आज्ञाले

युवराज दाहाल
प्रमुख प्रशसकीय अधिकृत



नगर सभा सञ्चालन कार्य विधि-२०७४

दमक नगर कार्यपालिका

स्वीकृत मिति २०७४/७/३०

प्रस्तावना:

नेपालको संविधानको धारा २२७ अनुसार प्रदेश कानून बमोजिम स्थानीय तहको बैठक सञ्चालन कार्यविधि स्वीकृत भई लागू नभएसम्मको लागि नगर सभाको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, आवश्यक समितिहरूको गठन गर्न र अन्य काम कारबाही नियमित एवं प्रभावकारी बनाउन दमक नगरपालिका नगर कार्यपालिकाबाट स्वीकृत गरी यो कार्यविधि जारी गरिएको छ ।

परिच्छेद-१

प्रारंभिक

१. सक्षिप्त नाम र प्रारम्भ:

!= यस नियमावलीको नाम “bds नगर सभा सञ्चालन कार्यविधि-२०७४”
रहेको छ ।

@= यो कार्यविधि तुरन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा

१. “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।

२. “स्थानीय तह” भन्नाले नेपालको संविधानको धारा ५६ को उपधारा ४ बमोजिमका bds नगरपालिका सम्झनु पर्दछ ।
३. “सभा” भन्नाले नगरपालिकाको हकमा संविधानको धारा २२३ बमोजिमको नगर सभा सम्झनु पर्दछ ।
४. “कार्यपालिका” भन्नाले नगर कार्यपालिका सम्झनु पर्दछ ।
५. “अध्यक्ष” भन्नाले सभाको अध्यक्षलाई सम्झनु पर्छ ।
६. “उपाध्यक्ष” भन्नाले नगरपालिकाको उपप्रमुखलाई सम्झनु पर्दछ ।
७. “विधेयक” भन्नाले स्थानीय कानूनको मसौदा वा कानूनको संशोधन मसौदा समेत सम्झनु पर्छ ।
८. “सदस्य” भन्नाले नगर कार्यपालिकाको प्रमुख, उपप्रमुख, कार्यपालिकाको सदस्य वा वडा सदस्य सम्झनु पर्छ ।
९. “सभाको सचिव” भन्नाले नगरपालिकाको k|d'v k|zf;ISO अधिकृत वा अध्यक्षले सभाको सचिव भई काम गर्न तोकेको कर्मचारी समेतलाई सम्झनु पर्छ ।
१०. “बैठक” भन्नाले नगर सभाको अधिवेशन सम्झनु पर्छ । सो शब्दले समितिको बैठक समेतलाई सम्झनु पर्दछ ।
११. “प्रस्ताव” भन्नाले सभाको विचारार्थ पेश गरिएको कुनै प्रस्ताव वा सो प्रस्तावसँग सम्बन्धित संशोधन प्रस्ताव समेत सम्झनु पर्छ ।
१२. “प्रस्तुतकर्ता सदस्य” भन्नाले सभाको विधेयक वा प्रस्ताव प्रस्तुतकर्ता सभाको सदस्य सम्झनु पर्छ ।
१३. “बैठक कक्ष” भन्नाले सभाको बैठक कक्ष सम्झनु पर्छ र सो शब्दले बैठक कक्षसँग जोडिएको दर्शकदीर्घा तथा बरण्डा समेतलाई जनाउँछ ।
१४. “विषयगत शाखा” भन्नाले नगरपालिकाको कार्य विभाजन नियमावली बमोजिमको विषयगत शाखा सम्झनु पर्छ ।
१५. “समिति” भन्नाले यस कार्यविधि बमोजिम गठन हुने सभाको समिति सम्झनु पर्छ ।

१६. “संयोजक” भन्नाले यस कार्यविधि बमोजिम गठित समितिको संयोजक सम्झनु पर्छ ।

परिच्छेद-२

सभाको वैठक तथा वैठक सञ्चालन सर्ववन्धी व्यवस्था

३. सभाको अधिवेशन बोलाउने:

१. अध्यक्षले नगरपालिकाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले एक महिना भित्र सभाको पहिलो अधिवेशन बोलाउनेछ । त्यसपछि यस कार्यविधि बमोजिम अध्यक्षले समय समयमा अन्य अधिवेशन बोलाउनेछ । तर सभाको एउटा अधिवेशनको समाप्ति र अर्को बैठकको प्रारम्भका बीचको अवधि छ महीना भन्दा बढी हुने छैन ।
२. अध्यक्षले कार्यसूची बमोजिम सभाको बैठकको संचालन र अन्त्य गर्नेछ ।
३. सभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा बैठक बोलाउन वाञ्छनीय छ भनी सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा अध्यक्षले त्यस्तो बैठक बस्ने मिति, स्थान तोक्नेछ । त्यसरी तोकिएको मिति, समय र स्थानमा सभाको अधिवेशन बस्नेछ ।
४. सभाको अधिवेशन कार्यपालिकाको केन्द्र रहेको स्थानमा अध्यक्षले तोके बमोजिम बस्नेछ ।
५. सामान्यतः निर्वाचन पछिको पहिलो अधिवेशनको अवधि बढीमा पन्थ दिन र सोपछिको प्रत्येक अधिवेशनको अवधि बढीमा सात दिनको हुनेछ ।
८. उपदफा बमोजिम सभाको अधिवेशन बोलाएको सूचना (३) वा (१) अध्यक्षले सदस्यहरूलाई दिनेछ । त्यस्तो सूचना आवश्यकता अनुसार सार्वजनिक सञ्चार माध्यमबाट समेत प्रचार प्रसार गर्नु पर्नेछ ।

४. सदस्यको उपस्थिति र आसन:

तर्ष १, अंक १, मिति: २०७४/१०/३

१. बैठकमा आसन ग्रहण गर्नु अघि सबै सदस्यले अध्यक्षले तोकेको क्रम अनुसार अधिवेशनको उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्नुपर्नेछ ।
२. उपदफा बमोजिम उपस्थित सदस्यले अध्यक्षले तोके अनुसारको स्थानमा (१) निर्धारित समय अगावै आफ्नो आसन ग्रहण गर्नुपर्नेछ ।
३. अपांगता भएका सदस्यको हकमा अध्यक्षले निर्धारित गरेको स्थानमा निजको साथमा एक जना सहयोगी आवश्यक भएमा सो को समेत व्यवस्था गर्न सक्नेछ ।

५. सभाको गणपुरक संख्या:

१. सभामा तत्काल कायम रहेका सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएमा अधिवेशनको लागि गणपूरक संख्या पुगेको मानिनेछ (२बमो (१) उपदफा (जिम गणपुरक संख्या नपुगेमा अध्यक्षले तीन दिन भित्र अर्को बैठकका लागि दफा ३ बमोजिम सूचित गर्नुपर्नेछ ।
२. उपदफा बमोजिम आ (२)ब्हान गरेको अधिवेशनमा गणपुरक संख्या नपुगेमा दुई दिन भित्र अधिवेशन बस्ने गरी दफा ३ बमोजिम सूचना गर्नुपर्नेछ ।
३. उपदफा बमोजिम पुनः (३) सूचना गर्दा गणपुरक संख्या नपुगेमा कम्तीमा पच्चीस प्रतिशत सदस्यहरूको उपस्थितिमा अधिवेशन बस्नेछ ।

६. वैठकको सञ्चालन र स्थगन:

१. अध्यक्षले सभाको कार्यबोझलाई ध्यानमा राखी कार्यसूची स्वीकृत गरी सभाको बैठक संचालन गर्नुपर्नेछ ।
२. सभाको बैठक अध्यक्षले निर्धारण गरेको समय तालिका बमोजिम हुनेछ ।
३. अध्यक्षले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्नेछ ।
४. सभाको अध्यक्ष वैठकमा उपस्थित हुन नसक्ने अवस्थामा उपाध्यक्ष वा उपप्रमुखले बैठकको अध्यक्षता गर्नेछ । उपाध्यक्ष वा उपप्रमुख पनि उपस्थित हुन नसकेमा अध्यक्षले तोकेको सभाको सदस्यले बैठकको अध्यक्षता गर्ने गरी कार्यसूचीमा तोक्नु पर्नेछ ।

७. कार्यसूची र समयावधि प्रकाशनः

१. अध्यक्षको निर्देशानुसार सभाको सचिवले कार्यसूची र समय तालिका अनुसूची-१ बमोजिम तयार गर्नेछ र त्यसको एक प्रति सामान्यतया अड्चालीस घण्टा अगावै प्रत्येक सदस्यलाई उपलब्ध गराइनेछ । तर विशेष परिस्थितिमा अध्यक्षको निर्देशानुसार बैठक बस्ने चौबीस घण्टा अगावै कार्यसूची तयार गरी त्यसको एक प्रति सदस्यलाई सभाको सचिवले उपलब्ध गराउन सक्नेछ ।

८. समयावधि निर्धारणः

१. अध्यक्षले बैठकमा पेश हुने विषयमाथि छलफल गर्न समयावधि तोक्नेछ ।
२. उपदफा बमोजिम तोकिएको समयावधि समाप्त भएपछि यस का (१)र्यविधिमा अन्यथा लेखिएकोमा बाहेक अध्यक्षले अन्य विषयमा छलफल हुन नदिई सो विषयको टुड्गो लगाउन आवश्यक सबै विधेयक वा प्रस्ताव निर्णयार्थ बैठकमा प्रस्तुत गर्नेछ ।

९. सभामा मतदान

१. सभामा निर्णयका लागि प्रस्तुत गरिएको सबै विधेयक वा प्रस्तावको निर्णय उपस्थित सदस्यहरूको बहुमतबाट हुनेछ ।
२. अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन ।
तर मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णयिक मत दिनेछ ।

१०. मर्यादित संशोधनः कुनै सदस्यले प्रस्तुत गर्ने विधेयक वा प्रस्तावमा कुनै आपत्तिजनक, व्यंग्यात्मक, अनावश्यक, अनुपयुक्त वा असम्बद्ध शब्द वा वाक्यांश प्रयोग भएको लागेमा अध्यक्षले त्यस्ता विषय वितरण हुनुभन्दा अधि उपयुक्त संशोधन गर्ने वा गराउन सक्नेछ ।

११. बैठकको प्रारम्भः सभाको बैठक कक्षमा अध्यक्ष आगमन भई राष्ट्रिय धुन बजे पछि बैठक प्रारम्भ हुनेछ ।

१२. बैठकमा पालना गर्नुपर्ने आचरणहरू:

१. बैठकमा देहायका आचरणहरू पालना गर्नु पर्नेछः

क(अध्यक्ष बैठक कक्षमा प्रवेश हुँदा सबैले सम्मान प्रकट गर्न उठ्नु पर्नेछ ।

ख(अध्यक्षले बैठकप्रति सम्मान प्रकट गरी आफ्नो आसन ग्रहण गर्नुपर्नेछ ।

ग(बैठक स्थगित भई अध्यक्ष सभाबाट बाहिर निस्के पछि मात्र अरु सदस्यहरूले बैठक कक्ष छाड्नु पर्नेछ ।

घ(बैठकमा भाग लिने सदस्यले बोल्दा अध्यक्षलाई सम्बोधन गरेर मात्र बोल्नु पर्छ र अध्यक्षले अन्यथा आदेश दिएमा बाहेक उभिएर बोल्नु पर्नेछ ।

ड(अध्यक्षले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्नु हुँदैन र अध्यक्षले बोलेको कुरा शान्तिपूर्वक सुन्नु पर्नेछ ।

च(अध्यक्षले आसन ग्रहण गरिरहेको र बोलिरहेको अवस्थामा सदस्यको बीचबाट हिँड्नु हुँदैन ।

छ(कुनै सदस्यले बोलिरहेको समयमा अशान्ति गर्न वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्नु हुँदैन ।

ज(बैठक कक्षमा अध्यक्षको सामुन्नेबाट वारपार गरी हिँड्न वा अध्यक्षको आसनतर्फ पिठ्यू फर्काएर बस्न हुँदैन ।

झ(बैठकको कार्यसँग प्रत्यक्ष रूपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्रहरू पढ्नु हुँदैन ।

ञ(बैठकको अवधिभर बैठक कक्षमा मोबाईल फोन बन्द गर्नु पर्नेछ ।

२. सभामा पालना गर्नुपर्ने अन्य आचरणहरू समय समयमा सभाले तोके बमोजिम हुनेछ ।

१३. बैठकमा भाग लिने सदस्यले पालना गर्नुपर्ने नियमहरू: बैठकमा हुने छलफलमा भाग लिने सदस्यले देहायका नियमहरूको पालन गर्नु पर्नेछः

क. अध्यक्षको ध्यानाकर्षण गर्नको निमित्त उठ्नु पर्नेछ र अध्यक्ष निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नु पर्नेछ ।

ख. यस कार्यविधिको दफा ३५ बमोजिमका विषयमा छलफल गर्नु हुँदैन ।

रब्द १. अंक १. मिति : २०७८/१०/३

- ग. अशीष्ट, अश्लील, अपमानजनक वा कुनै आपत्तिजनक शब्द बोल्नु हुँदैन ।
घ. व्यक्तिगत आक्षेप लगाउन हुँदैन ।
ड. बोल्न पाउने अधिकारलाई सभाको कार्यमा बाधा पार्ने मनसायले दुरुपयोग गर्नु हुँदैन ।
च. सभा वा अध्यक्षको कुनै निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा बाहेक सभा अध्यक्षको कुनै पनि निर्णयको आलोचना गर्नु हुँदैन ।
छ. अध्यक्षले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक अध्यक्षको आचरणको आलोचना गर्नु हुँदैन ।
ज. वैठकमा पालना गर्नुपर्ने अन्य नियमहरू सभाले तोके बमोजिम हुनेछ ।

१४. छलफलमा बोल्ने क्रम: बैठकमा बोल्ने क्रम देहाय बमोजिम हुनेछ:

- क. प्रस्ताव पेश गर्ने सदस्यले बोलिसकेपछि अध्यक्षले नाम बोलाएको वा इशारा गरेको क्रम बमोजिमको सदस्यले बोल्न पाउनेछन् ।
ख. अध्यक्षको अनुमति बिना कुनै सदस्यले एउटै प्रस्तावमा एक पटक भन्दा बढी बोल्न पाउने छैन ।
ग. प्रस्ताव पेश गर्ने सदस्यले उत्तर दिनको निमित छलफलको अन्त्यमा फेरि बोल्न पाउनेछ । सो प्रस्तावको सम्बन्धमा छलफलमा पहिले भाग लिएको वा नलिएको जेसुकै भए तापनि प्रस्तावक सदस्यले उत्तर दिई सकेपछि अध्यक्षको अनुमति नलिई फेरि बोल्न पाउने छैन ।

१५. स्पष्ट पार्न माग गर्न सकिने:

१. बैठकमा छलफल चलिरहेको समयमा सम्बन्धित विषयमा कुनै सदस्यले कुनै कुरा स्पष्ट पार्न माग गर्न अध्यक्ष मार्फत अनुरोध गर्न सक्नेछ ।
२. उपदफा मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्षको अनुमति (१) लिई कुनै सदस्यले सभाको जानकारीको लागि आफूसँग सम्बन्धित अन्य विषयमा स्पष्ट जानकारी दिन सक्नेछ ।
तर त्यस्तो स्पष्ट जानकारी दिँदा कुनै विवादस्पद विषय उठाउन पाइने छैन र सो स्पष्ट जानकारी माथि कुनै छलफल गर्न पाइने छैन ।

१६. निर्णयार्थ प्रस्ताव पेश गर्ने:

१. सभाको कार्यसूचीको कुनै प्रस्तावमाथि छलफल समाप्त भएपछि सो प्रस्तावको पक्षमा हुने सदस्यहरूलाई “हुन्छ, विपक्षमा हुने सदस्यहरूलाई “हुन्न” र तटस्थ रहन चाहने सदस्यहरूलाई “मत दिन्न” भन्ने शब्द सुनिने गरी उच्चारण गर्नु भनी अध्यक्षले कार्यसूचीका विषयहरू क्रमशः निर्णयार्थ पेश गर्नेछ ।
२. उपदफा बमोजिम प्रस्तावलाई निर्णयार्थ पेश गरेपछि अध्यक्षले (१)“हुन्छ” वा “हुन्न” भन्ने सदस्यहरूमध्ये जुन पक्षको बहुमत भएको ठहर्याउँछ सो कुराको घोषणा गर्नेछ ।
३. अध्यक्षद्वारा कुनै प्रस्ताव निर्णयार्थ पेश गरिसकेपछि सो प्रस्तावमाथि छलफल गर्न वा संशोधन प्रस्तुत गर्न पाइने छैन ।

१७. सभाध्यक्षले निर्देशन दिने:

१. बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न अध्यक्षले चेतावनी दिए पछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ ।
२. उपदफा बमोजिमको आदेश पालना नगर्ने (१)सदस्यलाई अध्यक्षले बैठकबाट बाहिर जान आदेश दिन सक्नेछ । आदेश पाएपछि त्यस्तो सदस्यले बैठक कक्षबाट तुरुन्त बाहिर जानु पर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन ।
३. उपदफा बमोजिमको आदेश पाएपछि पनि त्यस्तो सदस्य बैठक (२) कक्षबाट तुरुन्तबाहिर नगएमा अध्यक्षले निजलाई कर्मचारी वा सुरक्षाकर्मीको सहयोग लिई बाहिर निकाल्न सक्नेछ । त्यसरी निकालिएकोमा त्यस्तो सदस्यले त्यसपछिको तीन दिनसम्म सभाको बैठक वा कुनै समितिको बैठकमा भाग लिन पाउने छैन । यसरी निकालिएकोमा सभाको सचिवले सो कुराको सूचना सबै समितिलाई दिनेछ ।

रब्द १. अंक १. मिति : २०७८/१०/३

४. यस कार्यविधिमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सदस्यले बैठक कक्षमा शान्ति, सुव्यवस्था तथा अनुशासन भड्ग गरेमा वा गर्न लागेमा वा सभाको प्रतिष्ठामा धक्का लाने किसिमले बैठक कक्ष भित्र ध्वंसात्मक कार्य गरेमा वा बल प्रयोग गरेमा वा गर्न लागेमा वा कुनै भौतिक हानी नोक्सानी पुर्याएमा अध्यक्षले निजलाई बैठक कक्षबाट तत्काल निष्काशन गरी सदस्यलाई बढीमा सात दिन सम्मको लागि सभामा आउन नपाउने गरी र क्षति भएको भौतिक सामाग्रीको यथार्थ क्षतिपूर्ति निजबाट भराउने आदेश दिन सक्नेछ ।
५. दफा)४ब (मोजिम निष्काशित भएको सदस्यले सो अवधिभर सभाको वा कुनै समितिको बैठकमा उपस्थित हुन पाउने छैन । निजलाई तोकिएको क्षतिपूर्ति अध्यक्षले तोकेको समयभित्र दाखिला गर्ने दायित्व सम्बन्धित सदस्यको हुनेछ ।
६. यस दफा बमोजिम कुनै सदस्य निष्काशित भएको वा फुकुवा भएको सूचना सभाको सचिवले सबै समितिलाई दिनेछ ।

१८. कारबाही फिर्ता हुन सक्ने: यस कार्यविधिमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि निष्काशित वा कारबाहीमा परेको सदस्यले चित बुझ्दौ सफाई पेश गरेमा वा आफ्नो भूल स्वीकार गरी माफी मागेमा अध्यक्षले बैठकको राय बुझी त्यस्तो सदस्यलाई माफी दिई कारबाही फिर्ता लिन सक्नेछ ।

१९. बैठक स्थगित गर्ने अधिकार: बैठक कक्षभित्र अव्यवस्था भई वा हुन लागि बैठक नियमित रूपले सञ्चालन गर्न बाधा पर्ने देखिएमा अध्यक्षले सो दिनको कुनै समयसम्म वा आफूले तोकेको अवधिसम्मको लागि सूचना टाँस गरी बैठक स्थगित गर्न सक्नेछ । अध्यक्ष गरेको त्यस्तो स्थगन माथि कुनै सदस्यले प्रश्न उठाउन पाउने छैन ।

तर्ष १, अंक १, मिति: २०७४/१०/३

- २०. सदस्यको स्थान रिक्त रहेको अवस्थामा सभाको कार्य सञ्चालनः**
सभाको कुनै सदस्यको स्थान रिक्त रहेको अवस्थामा समेत सभाले आफ्नो कार्य सञ्चालन गर्न सक्नेछ र सभाको कारबाहीमा भाग लिन नपाउने कुनै व्यक्तिले भाग लिएको कुरा पछि पत्ता लागेमा प्रचलित कानून विपरित बाहेकको कार्य अमान्य हुने छैन ।
- २१. सभाको निर्णयको अधिलेख र कार्यन्वयनः**
१. सभा र यसको समितिको निर्णय तथा कारबाहीको अभिलेख सभाको सचिवले व्यवस्थित र सुरक्षित राख्नु पर्नेछ ।
 २. सभा तथा यसका समितिको निर्णयको सक्कल अध्यक्षको आदेश बिना सभा वा सभा भवन बाहिर लैजान हुँदैन ।
- २२. निर्णय प्रमाणित गर्ने:**
१. सभाको बैठकले गरेका निर्णय अध्यक्षले प्रमाणित गर्नेछ ।
 २. उपदफा (१) बमोजिमको निर्णय सुरक्षित राख्ने र कार्यान्वयन गर्ने गराउने कार्य सभाको सचिवले गर्नेछ ।



भूमी व्यवस्थापन नियमावली २०७४

दमक नगरपालिका, भाषा

स्वीकृत मिति २०७४/५/२८

प्रस्तावना :

नेपालको संविधानको भाग ४ धारा ५१ को खण्ड ड मा निर्दिष्ट राज्यका कृषि र भूमिसुधार सम्बन्धी निति, धारा ५७(४)र(५) राज्यशक्तिको वाँडफाड, धारा २१४(२)र(३) स्थानिय तहको कार्यकारीणी अधिकार, धारा २२१ (१) र (२) स्थानिय तहको व्यवस्थापिका अधिकार, धारा २२६ (१)र(२) कानुन बनाउन सक्ने संवैधानिक अधिकार अन्तर्गत रही ।

खाद्य सुरक्षा, वातावरणिय सन्तुलन, भौतिक पुर्वाधार, जग्गाको खण्डीकरणको व्यवस्थापन, ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्वीक क्षेत्रको संरक्षण, स्वच्छ, सुन्दर सुरक्षीत वस्ती विकास, समृद्धी र विकास, सार्वजनिक सरकारी जमिन माथिको अतिक्रमणको न्युनिकरण, अव्यवस्थीत सहरीकरणको उचित व्यवस्थापन सहित हरित नगर समृद्ध दमकको वृहत दृष्टिकोण राखि दिर्घकालिन लक्ष्य प्राप्तिका लागि दमक नगरपालिका क्षेत्रको भूमि व्यवस्थापनका लागी उच्च स्तरिय अधिकार सम्पन्न आयोगको रूपमा कार्य गर्ने गरि स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को अधिकार प्रयोग गरी भूमि व्यवस्थापन कार्यविधि बनाएको छ ।

परिच्छेद १

प्रारंभिक

१. सक्षिप्त नाम, विस्तार र प्रारम्भ :

क) यस आयोगको नाम “भूमि व्यवस्थापन उच्चस्तरिया अधिकार सम्पन्न आयोग दमक, भाषा” हुनेछ, ।

तर्ष १, अंक १, मिति: २०७४/१०/३

- ख) यस कार्यविधिको नाम “भूमि व्यवस्थापन कार्यविधि २०७४” रहेको छ ।
ग) यस कार्यविधिको विस्तार दमक नगरपालिका भर हुनेछ ।
घ) यो कार्यविधि दमक नगरपालिका बोर्ड बैठकबाट प्रमाणीत भई स्थानिय राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिबाट प्रारम्भ हुनेछ ।
२. **परिभाषा:** विषय र प्रशंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा
- क) “आयोग” भन्नाले भूमि व्यवस्थापन उच्चस्तरीय अधिकार सम्पन्न आयोग, दमक, भाषा सम्फनु पर्नेछ ।
ख) “सरकारी जग्गा” भन्नाले सडक, बाटो, रेल्वे, सरकारी घर, भवन कार्यालय, वन वुटेन, जंगल, नदी, खोलानाला, नदी उकास, ताल, पोखरी, डिल, नहर, कुलो, ऐलानी, पर्ति, भिर, पहरा, डगर, वगर सम्फनु पर्नेछ ।
ग) “सार्वजनिक जग्गा” भन्नाले बाटो, कुवा, पानी पधेरो, पानीघाट, इनार, पोखरी/डिल, खोल संरक्षणका लागी लगाइएको वाधनिकास, गौचर, मसानघाट, चिहान, पाटी पौवा, देवल, धार्मिक स्थल, स्मारक, मठ, मन्दिर, चोक, डवली, ढल, चौतारो, हाट मेला लाग्ने ठाँउ, मनोरञ्जन खेलकुद गर्ने ठाउ भन्ने सम्फनु पर्नेछ ।
घ) “सुकुम्बासी” भन्नाले जीविकाको लागि कुनै ठोस् विकल्प नभएको, आफ्नो वा आफ्नो अंशियारको नाममा वा कब्जामा कुनै घर वा जग्गा नभएका वा आफ्नो वा अंशियारको नाममा घर वा जग्गा जोड्न सक्ने कुनै साधन श्रेष्ठा नभएका, भुमिहिन तथा निःसहाय (कृषि मजदुर, कमैया, हली, हरुवा, चरुवा आदि) व्यक्ति र दैवि प्रकोषबाट घर जग्गा विहिन हुन पुगेका व्यक्ति एवम् निज प्रति आश्रित परिवरका सदस्य समेतलाई जनाउछ ।
- ड.) “अध्यक्ष” भन्नाले दमक नगरपालिका, भुमिव्यवस्थापन आयोग २०७४ को अध्यक्षलाई सम्फनुपर्दछ ।
च) “सदस्य” भन्नाले दमक नगरपालिका, भुमिव्यवस्थापन आयोग २०७४ का सम्पुर्ण सदस्य र सदस्य सचिवसमेतलाई सम्फनुपर्दछ ।
छ) “कार्यालय” भन्नाले भूमि व्यवस्थापन आयोगको कार्यालयलाई सम्फनुपर्दछ ।

वर्ष १, अंक १, मिति: २०७८/१०/३

- ज) “मापदण्ड” भन्नाले भुमि व्यवस्थापन आयोगबाट निर्धारित मापदण्डलाई सम्झनुपर्छ ।
- झ) “सरोकारवाला” भन्नाले एकाघर परिवारको कानूनि रूपमा छुट्टिभिन्न नभएको व्यक्ति वा उक्त जग्गासँग कानूनि आधारले हकदावी गर्न सक्ने व्यक्तिलाई सम्झनुपर्छ ।

परिच्छेद २

आयोग सञ्चालनिधि व्यवस्था

३. आयोगको गठन: आयोगको गठन तपशिल अनुसार गरिने छ ।

अध्यक्ष : नगर कार्यपालिकाको बोर्डले निर्णय गरे बमोजिम
नियुक्त हुने व्यक्ति -१ जना

सदस्य : नगर कार्यपालिकाले तोकेको १ महिला सहित ४ जना

पदेन सदस्य : मालपोत प्रमुख

पदेन सदस्य : नापी प्रमुख

सदस्य : नगरपालिकाको विषयगत समितिको संयोजक

सदस्य सचिव: सम्बन्धीत विभाग । शाखाको प्रमुख

आयोगले आवश्यकता परेको खण्डमा विशेषज्ञ सेवा लिन आमन्त्रित सदस्यको रूपमा जुनसुकै व्याक्ती वा संस्था लाई आमन्त्रण गर्न सक्नेछ ।

४. आयोगको काम/कर्तव्य/अधिकार

क) नगरपालिका क्षेत्र भित्रको सरकारी, सार्वजनिक जग्गाको अभिलेख तयार गर्ने ।

ख) भू-उपयोग नीति २०७२ अनुसार कृषि, आवश्यक, व्यवसायिक, औद्योगिक, खानि तथा खनिज, सांस्कृतिक तथा पुरातात्वीक, नदि तथा ताल तलैया, वन, सार्वजनिक उपयोग तथा खुल्ला, निर्माण सामाग्री उत्खनन लगायत क्षेत्र छनौट गरी नगर कार्यपालिकालाई नगर क्षेत्र भित्रका जग्गा व्यवस्थापनका लागि सिफारीस गर्ने ।

ग) आवास क्षेत्रमा बसोवास गरिरहेका सुकुम्वासी घर परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने ।

वर्ष १, अंक १, मिति : २०७८/१०/३

- घ) सार्वजनिक महत्वका परम्परागत रूपमा, धर्म, जात जातिले मानि आएका धार्मिक संस्था, मठ मन्दिर, गुठी, चर्च, गुम्बा, मस्जीद, ग्रामथान, माडहिम, ट्रष्ट आदिलाई निज संस्थाको नाममा यस अधि देखि भोगमा रहेका जग्गाको हकमा निश्चित मापदण्ड तोकी जग्गा धनि प्रमाण पुर्जाको दिने ।
- ड) यस अधि सरकारबाट गठित विभिन्न आयोग, समिति, नापी टोली, विशेष नापीले भोगको आधारमा दिएका श्रेष्ठा पुर्जा, फिल्ड र नक्सा सँग मेल खाए नखाएको एकिन गरी कार्यान्वयनको लागि सिफारीस गर्ने ।
- च) परापूर्वकाल देखि हालसम्म अस्तित्वमा रहेका नदि, नाला, खोला, कुलो, पैनी आसपासमा रहेको कुनै निकायबाट स्वीकृती लिई वा नलिई निर्माण भएका संरचनाले भोगेको जग्गा पानिको बहावलाई असर पुर्याएको हदसम्म उक्त जग्गाको पुर्जा वितरण गरिने छैन ।
- छ) साविक फिल्डवुक दर्ता भएको र हालसम्म अविच्छिन्न भोगमा रहेका जग्गाको जग्गाधनि प्रमाण पुर्जाको दिने ।

परिच्छेद ३

कार्यविधि/कार्यप्रणाली

५. कार्यविधि

- क) नगर क्षेत्रको समग्र जग्गा जमिनको अनुसुची १ को क, ख अनुसार वडागत विवरण तयारगर्ने ।
- ख) नगर क्षेत्रको सरकारी, सार्वजनिक जमिन मध्ये व्यक्ति विशेषले घरवास बनाई परापूर्वकदेखि भोग गरेको जमिनको लगत तयार गर्ने
- ग) नगर भित्र रहेका वास्तविक सुकुम्वासलाई निश्चित म्याद दिई सुचना जारि गरि प्राप्त निवेदन माथि छानविन गरि विवरण एकिन गर्ने ।
- घ) सार्वजनिक सूचना जारी गरि धार्मिक संघसंसथाले भोग गरिरहेका पुर्जा प्राप्त नभएका जग्गाको विवरण तयार गर्ने ।
- ड.) यस अधि सरकारबाट गठित विभिन्न आयोग, समिति, नापी टोली, विशेष नापी टोलीले भोगको आधारमा दिएका श्रेष्ठापुर्जा हालसम्म कार्यान्वयन नभएका भए कार्यान्वयनको सिफारीसका लागि आवेदन गर्न ३५ दिने सूचना जारी गर्ने र निश्चित मापदण्ड बनाई सिफारीस गर्ने । तर सरकारी र सार्वजनिक जग्गा प्रमाणित भए स्वत बद्र हुनेछ ।
- च) कुनैपनि जग्गा जमिनको वितरण गर्दा प्रदशे र स्थानीय तहले बनाएको कानुनि प्रक्रिया, मापदण्डतयार गरी लागु गरिने छ । साथै साविक सरकारी जनिएका हाल सरकारी सार्वजनिक प्रयोग नभएका घरवास भएका तथा विगतदेखि निरन्तर रूपमा भोग

वर्ष १, अंक १, मिति: २०७८/१०/३

भएका सन्धी सर्पनका पर्ने जग्गाहरुको निर्णयबाट पुर्जा वितरण गर्न वाधा पर्ने छैन ।

छ) यस कार्यविधिमा उल्लेख नभएका विषयमा आयोगको बैठकबाट निर्धारण भए बमोजिमका मापदण्ड तोकी नगर कार्यपालिकाबाट अनुमोदन गराई व्यवस्थित गरिने छ ।

६. बैठकको कार्यप्रणाली

- क) आयोगको बैठक अध्यक्षको निर्देशनमा सदस्य सचिवले बोलाउने छ ।
- ख) आयोगको बैठक महिनामा कम्तीमा १ पटक र आवश्यकता अनुसार एक भन्दा बढी पटक पनि बस्ने सक्ने छ ।
- ग) आयोगको निर्णय बहुमतबाट पारित हुनेछ ।
- घ) निर्णय प्रमाणित गर्ने अधिकार अध्यक्षमा निहित रहने छ ।
- ङ) आयोगको निर्णय प्रमाणीत भएपछि मात्र लागु हुनेछ ।

परिच्छेद ४

पुर्जा वितरण

७. जग्गाधनि प्रमाण पुर्जा दिन बन्देज जग्गाहरुः देहायको अवस्थामा कुनै पनि व्यक्ति, संस्थालाई जग्गाधनि प्रमाण पुर्जा दिइने छैन :
- क) सार्वजनिक पोखरीले चर्चेको जमिन
 - ख) खेल मैदानले चर्चेको जमिन
 - ग) बसपार्कले चर्चेको जमिन
 - घ) पानी बगैर रहेको पैनी / खोला खोल्सी
 - ड) कुवा, पानी-पैधरो, पानीघाट, मसानघाट, चिहान, चौतारो, हाट, मेला लाग्ने ठाउ, खेलमैदानका जग्गा
८. जग्गाधनि प्रमाण पूर्जा दिन बाधा नपर्ने जग्गाहरुः
- क) पुरानो रेकर्डमा पैनी पुलेसा भएको हाल चालु नरहेको अवस्था भएमा ।
 - ख) सार्वजनिक बाटो हाल चालु नरहेको र आवश्यक नठहरिएको ।
 - ग) नम्वरी जग्गा भएको कुनै पनि व्यक्तिलाई ऐलानी जमिनको पुर्जा दिने छैन, तर नम्वरीदारले ऐलानी जमिनमा घर, गोठ, गोदाम, पसल, बगैंचा लगाई भोग चलन गरिरहेको छ, भने बजार क्षेत्रमा संरचनाले चर्चेको जग्गा र खेतीमा बढीमा ५ कठा सम्म मुल्यांकनको २५ प्रतिशत दस्तुर लिई धनिपुर्जा दिन बाधा पर्ने छैन ।
 - घ) दमक नगरपालिकाको ग्रामिण क्षेत्रमा बढीमा डेढ बिगाह सम्म जग्गा लाई धनिपूर्जा दिन सक्नेछ । नम्वरीवालले भोग गरेको ऐलेनी जग्गा बढीमा ५ कठा सम्मको धनिपूर्जा दिइनेछ ।

वर्ष १, अंक १, मिति: २०७८/१०/३

सुकुम्वासीहरुको हकमा बढीमा १कट्टा सम्म मात्र जग्गा दिइनेछ ।

शहरी क्षेत्रको हकमा भने सुकुम्वासी लाई १० धुर सम्म मात्र जग्गा दिइनेछ ।

५. जग्गा धनी प्रमाण पुर्जा प्राप्त गर्न पेश गर्नु पर्ने कागजातहरु जग्गा धनी प्रमाण पुर्जा प्राप्त गर्न देहाय कागजातहरु पेश गर्नु पर्नेछ ।
- क) सरोकारवालाको माग निवेदन
 - ख) नागरिकता प्रमाण पत्र
 - ग) बसाई सराई प्रमाण पत्र
 - घ) मृत्यु दर्ता/नाता प्रमाणीत पत्र
 - ड.) मतदाता परिचय पत्र
 - च) पारिवारिक विवरण फारम
 - छ) पानी, बत्ति, टेलिफोन आदीको प्रमाण
 - ज) व्यवसाय प्रमाण पत्र
 - झ) अन्य कर भुक्तानी रसिद् प्रमाण
 - ञ) बडा समितिको सिफारीस पत्र
 - ट) स्थलगत सर्जिमिन
 - ठ) साविक तिरो हालसम्मको
 - ड) साविक नक्शा / हालको नक्शा
 - ढ) फिल्डवुक, प्लट रजिष्टर
 - ण) २ नं. रसिद्, ७ नं. फाँटवारी,
 - त) श्रेष्ठा, पुर्जा, लिखत, निर्णय फैसला पुर्जि आदी
 - थ) कपाली तमसुक
 - द) हकदावी
 - ध) दस्तुर राजश्व
 - न) २०६३ मा भएको निर्बाचनमा भाग लिएको निस्सा

परिच्छेद ५

दस्तुर राजश्व

१०. आयोग समक्ष पेश गर्ने जुनसुकै निवेदनहरूमा प्रति निवेदन रु १०००- निवेदन दस्तुर लाग्नेछ ।
११. आयोगबाट निर्णय भई पुर्जा प्राप्त गर्ने सुकुम्वासीलाई सो जग्गाको प्रति पुर्जा रु १००००- लाग्नेछ ।
१२. आयोगबाट निर्णय भई भोगको आधारमा पुर्जा प्राप्त गर्ने नम्बरीदार जग्गाधनिलाई सो जग्गाको प्रति वर्ग मिटर न्युनतम मुल्यांकन पुस्तीकामा उल्लेख भएको सरकारी मुल्यांकनलाई थैली कायम गरी सोको १० प्रतिशत राजश्व लाग्नेछ ।
१३. यस अधि सरकारबाट गठित विभिन्न आयोग, समिति, नापीटोली, विशेष नापी टोलीले भोगको आधारमा दिएका कार्यान्वयन नभएको श्रेष्ठा पुर्जा कार्यान्वयन गर्न सिफारीस गर्दा सुकुम्वासीको हकमा प्रति पुर्जा रु १००००- र नम्बरीदारलाई सो जग्गाको प्रति वर्ग मिटर न्युनतम मुल्यांकन पुस्तीकामा उल्लेख भएको सरकारी मुल्यांकनलाई थैली कायम गरी सोको ५ प्रतिशत राजश्व लिई कार्यान्वयनको लागि सिफारीस गरिने छ ।

परिच्छेद ६

विविध

१४. **रेकर्ड बुझाउनु पर्ने:** आयोगले प्रत्येक वर्ष नगर कार्यपालिका लाई आफ्नो कामको प्रतिवेदन बुझाउनु पर्नेछ । नगर कार्यपालिका लाई आयोगले बुझाएको रेकर्ड जिल्ला समन्वय समिति, प्रदेश र नेपाल सरकार भूमि सुधार मन्त्रालयमा पठाइने छ ।
१५. **संयुक्त बैठक:** भूमि व्यवस्थापन र धनिपूर्जा वितरणमा कुनै समस्या आएमा आयोग र नगर कार्यपालिकाको संयुक्त बैठक बसी समस्या समाधान गरिने छ ।
१६. **जग्गाधनि पूर्जा बद्र:**
- क) देहायको अवस्थामा भूमि आयोगले दिएको धनिपूर्जा नगर कार्यपालिका बोर्डले बदर गर्न सक्नेछ ।
 - ख) धनिपूर्जा दिन बन्देज गरिएको क्षेत्रको पूर्जा वितरण भएको प्रमाणित भएमा ।
 - ग) सुकुम्वासीको नाममा दिएको पुर्जा निज सुकुम्वासी नठहरेमा वा अन्य नगर, गाउ पालिकामा समेत सुकुम्वासीको नाम बाट पूर्जा लिएको पाइएमा ।
 - घ) अर्काको हक भोग भएको जमिन अर्कै व्यक्तिको नाममा पुर्जा वितरण भएमा ।
१७. **बेचबिखन गर्न प्रतिवन्ध :**
- क) सुकुम्वासीको नाममा दिएको जग्गा कम्तीमा ५ वर्ष हक हस्तान्तरण गर्न पाइने छैन तर यस्तो जमिन वित्तीय संस्थामा राखी रूपण लिन र नामसारी गर्न बन्देज गरिने छैन ।
 - ख) संस्थाको नाममा दर्ता कायम भएको जमिन कुनै पनि अवस्थामा बेच बिखन हुने छैन तर संस्था विघटन भएमा सो जग्गा नगरपालिकाको स्वामीत्वमा आउने छ ।

- १८. अनुगमन र निर्देशन:** भूमि व्यवस्थापन आयोगको समग्र कामको अनुगमन तथा मुल्याड.कन गर्न देहाय बमोजिमको अनुगमन समिती रहने छ ।
- क) संयोजक : नगर प्रमुख
 ख) सह संयोजक : नगर उप प्रमुख
 ग) सदस्य : कार्यपालिका बोर्डले तोकेको बोर्ड सदस्य २ जना
 (१ महिला सहित)
 घ) सदस्य : प्रमुख प्रशासकीय अधिकृत
- १९. अनुगमन समितिको काम, कर्तव्य, अधिकार,**
 क) आयोग लाई सूझाव सल्लाह दिने,
 ख) काम गर्ने बातावरण बनाइ दिने
 ग) समस्या उपर छलफल गराई निकासा दिने,
 घ) आयोगको काम लाई सहजिकरण गर्ने,
 ड.) आयोगको अधिकार क्षेत्रको कामको मुल्याड.कन गर्ने,
 च) कार्यपालिका बोर्डमा प्रतिवेदन पेश गर्ने
 छ) आयोगका निर्णय विरुद्धमा परेका निवेदन उपर टुङ्गो लगाउने,
 ज) अन्य निकाय / संघ / प्रदेश र आयोग विच समन्वय गर्ने ।
- २०.** प्रत्येक चौमासिक रूपमा नगर कार्यपालिका समक्ष प्रतिवेदन बुझाउने आयोगको कर्तव्य हुने छ । उक्त प्रतिवेदन नगर प्रमुख मार्फत बोर्ड बैठकमा पेश हुनेछ ।
- २१.** आयोगको जवाफदेहिता नगरपालिका प्रमुख तथा बोर्ड प्रति हुनेछ ।
- २२.** आयोगको अध्यक्षले नगर प्रमुख समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्ने छ । र सदस्यहरूले नगर प्रमुखको उपस्थितीमा आयोगको अध्यक्ष समक्ष शपथ ग्रहण लिनु पर्नेछ , पदेन सदस्यले सपथ ग्रहण लिनुपर्ने छैन ।

वर्ष १, अंक १, मिति : २०७८/१०/३

२३. आयोगका पदाधिकारी तथा सदस्यहरूको सेवा सुविधा:

- क) अध्यक्ष लाई पूर्णकालिन मानी मासिक सुविधा नगर कार्यपालिकाले तोके बमोजिम हुनेछ ।
- ख) अन्य पदाधिकारीहरु लाई रु. १०००/- एक हजार बैठक भत्ता दिइने छ ।
- ग) आयोगका अध्यक्ष लाई कार्यकाल भरी आवास सुविधा वा यातायात सुविधा नगर कार्यपालिकाले तोके अनुसार हुनेछ ।
- घ) आयोगको कार्यालय अलगै स्थापना गरी साधन स्रोत उपलब्ध गराईने छ ।

२४. सजाय र दण्ड जरिवाना :

- क) कसैले भुटा विवरण पेश गरी पुर्जा प्राप्त गरेको प्रमाणीत भए पुर्जा श्रेत्ता नक्सा फिल्डबुक बदर गरी भुटा विवरण पेश गर्नेलाई रु.५००० सम्म जरिवाना गर्न सकिनेछ ।
- ख) गलत दावी विरोध पेश गरी उक्त दावी विरोध उपर छानबीन गर्दा भुटा ठहरी सम्बिधित पक्षलाई क्षती पुग्न गएका निज दावीकर्ता लाई रु.१००० सम्मा जरिवाना गर्न सकिनेछ ।
- ग) कोही कसैले पुर्जा दिलाइ दिनच्यु भनी दुसित मनासाय बाट प्रलेभनमा पारी अनुचित फाइदा लिएको प्रमाणीत भएको रिसवत जफत गरी विगो बमोजिम जरिवाना गरीने छ ।
- घ) माथी उल्लेखित विगो जरिवाना सरकारी बाकी सहर असुल उपर गर्न सकिनेछ ।

२५. छाप र लोगो : यस आयोगको लोगो र छाप अनुसुची ४ मा व्यवस्था गरे बमोजीम, लोगो नेपाल सरकारको प्रचल्लीत लोगो प्रयोग हुने छ र छाप मुनी आयोगको नाम भुमी व्यवस्थापन आयोग दमक भाषा लेखिएको हुने छ ।

तर्ष १, अंक १, मिति: २०७४/१०/३

अनुसुची-१

(परिच्छेद ३ को दफा १(१) सँग सञ्चालित)

क) सरकारी जग्गाको विवरण फारम:

जिल्ला न.पा.	वडा नं.	कित्ता नं.	ध्येयफल	विवरण / क्रिसिम	चारोंकल्ला		दर्ता		नक्सा		नदि उकाइ अन्य स
					पुर्व	पश्चिम	उत्तर	दक्षिण	भएको	नभएको	

ख) सार्वजनिक जग्गाको विवरण फारम:

जिल्ला न.पा.	वडा नं.	कित्ता नं.	ध्येयफल	विवरण / क्रिसिम	चारोंकल्ला		दर्ता		नक्सा		नदि उकाइ अन्य स
					पुर्व	पश्चिम	उत्तर	दक्षिण	भएको	नभएको	

अनुसुची २

नेपाल सरकार
दमक कार्यपालिकाको कार्यालय
भुमि व्यवस्थापन आयोग, दमक, क्रापा

भुमि व्यवस्थापन कानुन २०७४ को परिच्छेद २(२) को दफा ३ मा
व्यवास्था भए बमोजिम सुकुम्वासी घर परिवार जग्गा धनि प्रमाण पुर्जा
वितरण गर्न अनुसुची २ व्यवास्था भएको सुकुम्वासीले पेश गर्ने निवेदन
फारम ।

१) विवरण :

नाम/थर :ठेगाना :
पति पत्नीको नाम :बाबुको नाम :
आमाको नाम : बाजेको नाम :
बजैको नाम :दाजु भाई भए निजहरुको नाम :
ठेगाना स्थायीअञ्चल :जिल्ला
..... गा.पा/न.पा वडा नं.
ठेगाना अर्थाईअञ्चल :जिल्ला
..... गा.पा/न.पा वडा नं.

२) आफुले भोग चलन गरेको जग्गा रहेको :

क) बडा नं. ख) नक्सा नं.
ग) कित्ता नं. घ) क्षेत्रफल

३) सम्बधित जग्गामा कहिले देखि भोग चलन गरी बसेको हो

..... |

४) के आधारमा बसबास बा भोग चलन गरेको हो

..... |

५) आफ्ने बा परिवारको सदस्यको नाममा अन्यत्र के कति जग्गा छ

६) परिवारका सम्बन्धः

- क) १६ वर्षा मुनिका ख) ५० वर्षा माथिका
ग) पेशा

७) सुकुवासीहुनुका कारण के हो ।

- क) नदि खोला बाट विस्थापीत भएर ख) पहिरे भुकप बाट विस्थापीत
भएर ग) पैत्रिक सम्पतिनै नभएर घ) पैत्रिक सम्पति सकिएर
ड) अन्य कुनै कारण भए

८) हाल भोग चलनमा रहेको जमिन को अवस्था ।

- क) खाली ख) घर टहरा भएको ग) बारी बगौचा भएको
घ) खेती गरी रहेका

९) हाल बसी रहको अवस्था ।

- क) आफ्नो घरमा ख) डेरामा ग) आफ्नतको मा सरण लिएर

१०) उत्तर जमिनमा के गरेर बसेको हो ।

- क) किनेर ख) फडानि गरेर ग) परापुर्वक काल देखी
घ) विसथापीतभै आसय लिई बस्न सुरु गरेको

द्रष्टव्यः मैले माथी पेश गरेको सम्पुर्ण विवरण ठिक साचोहो छानविन बाट भुटा ठहर हुन आएमा आयोगको जुन सुकै निर्णय अनसार सहन बुजाउन मन्जुर भै यो निवेदन पेश गरेको छु ।

विवरण पेश गर्नेको:

नाम/ थर :	मिति :
ठेगाना :	ना.प्र.नं. :
जारी मिति :	जिल्ला :

अनुसूची ३

लेपाल सरकार
दमक कार्यपालिकाको कार्यालय
भुमि व्यवस्थापन आयोग, दमक, क्रापा

भुमि व्यवस्थापन कानुन २०७४ को परिच्छेद २(२) को दफा ३ मा व्यवस्था भए बमोजिम अव्यवस्थीत बसोबास गरी रहेका घर परिवार जग्गा धनि प्रमाण पुर्जा वितरण गर्न अनुसूची ३ मा व्यवस्था भएको व्यक्तिले पेश गर्ने निवेदन फारम।

अव्यवस्थीत

१) अव्यवस्थीत बसोबास गर्नेको विवरण :

नाम.....	थर.....
ठेगाना :	पति पत्नीको नाम :
बाबुको नाम :	आमाको नाम :
ठेगाना स्थायी	अञ्चल : जिल्ला गा.पा/न.पा वडा नं.
ठेगाना अर्थाई	अञ्चल : जिल्ला गा.पा/न.पा वडा नं.

२) आफुले भोग चलन गरेको जग्गा रहेको :

(क) बडा नं.....	ख) नक्सा नं.....
ग) कित्ता नं.....	घ) क्षेत्रफल

३) सम्बन्धित जग्गामा कहिले देखि भोग चलन गरी बसेको हो ?

..... |

४) के आधारमा बसबास बा भोग चलन गरेको हो ?

..... |

५) आफ्ने बा परिवारको सदस्यको नाममा अन्यत्र के कति जग्गा छ

..... |

६) परिवारका संख्या :

- क) १६ वर्षा मुनिका ख) ५० वर्षा माथिका
- ग) पेशा

७) उत्तर जग्गा भोग चलनमा आउनुको कारण के हो ।

- क) नदि खोला को उकाश भएर ख) साविको बाटो प्रयोग विहिन भएर
ग) साधिसर्पण परेर घ) पैत्रिक समय देखी नै भोग चलन भएर

८) हाल भोग चलनमा रहेको जमिन को अवस्था ।

- क) खाली ख) घर टहरा भएको ग) बारी बगौचा भएको
घ) खेती गरी रहेका

९) हाल बसी रहको अवस्था ।

- क) आफ्नो घरमा ख) डेरामा ग) आफ्नतको मा सरण लिएर

१०) उत्तर जमिनमा के गरेर बसेको हो ।

- क) किनेर ख) फडानि गरेर ग) परापुर्वक काल देखी

११) हाल सम्म उत्तर जग्गा को पुर्जा प्रप्त नहुनुको कारण ।

- क) नक्सामा नपरे ख) साविको सरकारी जमिन भएर
ग) हदबन्दी मा परेर घ) बिवाद भएर

द्रष्टव्य : मैले माथी पेश गरेको सम्पुर्ण विवरण ठिक साचोहो छानविन बाट भुटा ठहर हुन आएमा आयोगको जुन सुकै निर्णय अनसार सहन बुजाउन मन्जुर भै यो निवेदन पेश गरेको छु ।

विवरण पेश गर्नेको:

नाम/ थर :

मिति :

ठेगाना :

ना.प्र.नं. :

जारी मिति :

जिल्ला :

वर्ष १, अंक १, मिति: २०७८/१०/३

अनुसुची ४



नेपाल सरकार
दमक कार्यपालिकाको कार्यालय
भूमि व्यवस्थापन आयोग , दमक , भाषा
१ नं. प्रदेश



दमक विपद व्यवस्थापन कोष निर्देशिका '२०७४' दमक नगरपालिका, झापा

स्वीकृत मिति २०७४/७/३०

विपद मानिसको अधिनमा नहुन सक्छ । आकस्मिक आइपर्ने विपदमा परेका मानिसलाई सहायता पुर्याउनु मानविय कर्तव्य हो । बर्षाद ,बाढी पैरो, आगलागी, बिद्युत सर्ट, हैजा महामारी भूकम्प आदिविपदका कारण हुन सक्छन र विपदमा परेका व्यक्ति, परिवार ,समुदायलाई सहायता पुर्याउने उद्देश्यले दमक नगर सभाबाट यस दमक विपद व्यवस्थापन कोषको स्थापना गरीएको छ ।

१. कोषको नाम र प्रारम्भ:

१. यस कोषको नाम "दमक विपद व्यवस्थापन कोषहुनेछ । "
२. यो कोष तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा:

१. नगरपालिका भन्नाले दमक नगर कार्यपालिका सम्झनु पर्नेछ ।
२. अध्यक्ष भन्नाले कोष परिचालन समितिको "अध्यक्ष" सम्झनु पर्नेछ ।
३. उपाध्यक्ष भन्नाले कोष परिचालन समितिको "उपाध्यक्ष" सम्झनु पर्ने छ ।
४. सचिव भन्नाले कोष परिचालन समितिको "सचिव" सम्झनु पर्नेछ ।
५. सदस्य भन्नाले कोष परिचालन समितिको "सदस्य" सम्झनु पर्ने छ ।

३. यस कोषमा देहाय बमोजिमका रकमहरु जम्मा हुन सक्नेछन्:

- १ नगरपालिकाले छुट्याएको रकम

- २ दमक भित्र र बाहिर रहेका बैंक बित्तिय संस्था र सहकारीहरुबाट प्रदान गरिने रकम
- ३ समाजसेवी महानुभावहरुले प्रदान गरेको रकम
- ४ विपद व्यवस्थापन समितिबाट संकलित रकम
- ५ नेपाल सरकारबाट प्रदान हुने रकम
- ६ स्वदेशी तथा बिदेशी दाताहरु बाट प्राप्त हुने रकम

४. कोष परिचायलन सम्बन्ध व्यवस्था: यस कोषको परिचालन गर्न देहाय बमोजिमको ११ सदस्यिय कोष परिचालन समिति नगरपालिकाले गठन गर्नेछ ।

- १ अध्यक्ष : नगर प्रमुख
- २ उपाध्यक्ष: अध्यक्षः- नेपाल रेडक्रस सोसाइटी उपशाखा, दमक
- ३ सचिव : कार्यकारी अधिकृत, दमक नगरपालिकाका
- ४ सदस्य : अध्यक्ष, दमक उद्योग वाणिज्य संघ वा निजले तोकेको प्रतिनिधी
- ५ सदस्य : बित्तीय संस्थाका कोषमा उपल्लो अंक रकम प्रदान गर्ने पुरुष – १
- ६ सदस्य : बित्तीय संस्थाका कोषमा उपल्लो अंक रकम प्रदान गर्ने महिला – १
- ७ सदस्य : कोषमा उपल्लो अंक रकम प्रदान गर्ने सहकारी संस्था, पुरुष – १
- ८ सदस्य : कोषमा उपल्लो अंक रकम प्रदान गर्ने सहकारी संस्था, महिला – १
- ९ सदस्य : इलाका प्रहरी कार्यालय दमकका प्रमुख वा निजले तोकेको प्रतिनिधी
- १० सदस्य : कोषमा उपल्लो अंक रकम प्रदान गर्ने पुरुष – १
- ११ सदस्य : कोषमा उपल्लो अंक रकम प्रदान गर्ने महिला – १
(कोषाध्यक्ष यसै समितिबाट छनौट गर्न सकिनेछ ।)

५. कोषको स्थायी सदस्य: यस कोषमा रकम जम्मा गर्ने तपशिलका संस्था व्यक्तिहरु यस कोषका स्थायी सदस्य रहने छन ।

- १ नगरपालिका
- २ एक मुष्ठ वा किस्ताबन्दीमा ५ बर्ष भित्र रु५.,००,०००।— रकम प्रदान गर्ने व्यक्ति वासंस्था

३ एक मुष्ठ वा किस्ताबन्दीमा ३ बर्ष भित्र रु३.,००,०००।— रकम प्रदान गर्ने व्यक्ति

६. कोषका साधारण सदस्य: यस कोषका देहाय बमोजिमका सदस्यले साधारण सभामा भाग लिने छन् ।

१ कोषका स्थायी सदस्य

२ बार्षिक रु१००००।— कोषमा रकम जम्मा गर्ने व्यक्ति वा संस्था यस कोषका साधारण सदस्य रहनेछन् ।

साधारण सदस्यले प्रत्येक बर्ष कोषमा रकम जम्मा गर्नु पर्नेछ । कोषमा रकम जम्मा नगर्ने सदस्य स्वतंसदस्य बन्न :रकम जम्मा गरेमा पुनःहट्टने छन् । पुनः सक्ने छन् ।

३ रु—५००००. कोषमा जम्मा गर्ने व्यक्ति १०बर्षका लागि सदस्य बन्न सक्नेछन् ।

७. कोषको साधारण सभा:

१ कोषको साधारण सभा प्रत्येक बर्षको भाद्र २५गते हुनेछ । त्यसको अध्यक्षता नगर प्रमुख गर्नेछन् । सचिवद्वारा कार्यक्रम सचालन गरिने छ ।

२ कोषको सभा बस्न कुल सदस्यको ५१ प्रतिशत संख्यालाई गणपुरक संख्या मानिनेछ ।

३ पहिलो सभा गणपुरक नभए सार्वजनिक सूचना दिइ ७ दिन सचिवले (सात)

३ सभा बोलाउने छन् सो सभामा कुल सदस्यको ३ प्रतिशत संख्या उपस्थित भएमा गण पुरक भएको मानिनेछ र सो सभामा समेत ३३ प्रतिशत संख्या उपस्थित नभएमा अर्को सूचना दिइ ५दिन भित्र तेश्रो सभा बोलाइनेछ । (पाँच) जसको गण पुरक संख्या उपस्थितिलाई नै मान्यता गरिने छ ।

८. कोष परिचालन समितिको काम कर्तव्य:

१ कोषको परिचालन गर्ने

२ कोषको खर्च आम्दानीको हिसाव राख्ने । /

३ कोषको लेखा परिक्षण गराउने ।

वर्ष १, अंक १, मिति : २०७८/१०/३

- ४ कोषमा जिन्सी वा नगदी रकम जुटाउन पहल गर्ने ।
- ५ कोषमा रकम प्रदान गर्ने व्यक्ति वा संस्थालाई प्रेरणा र प्रोत्साहन गर्ने ।
- ६ कोष परिचालन समितिको कार्य विभाजन गर्ने ।
- ७ कोषको साधारण सभा बाट आमदानी तथा खर्च विवरणको अनुमोदन गराउने ।
- ८ साधारण सभा गर्ने ।
- ९ राष्ट्रिय तथा अन्तरराष्ट्रिय दाता संग समन्वय गरी कोष बृद्धी गर्ने ।
- १० राहत र उद्धार सामाग्री संकलन र खरिद गरी सुरक्षण गर्ने ।
- ११ उद्धार राहत बितरणको टोली निर्माण र परिचालन गर्ने ।

५. कोष परिचालन सम्बन्धि व्यवस्था:

- १ कोषमा जम्मा भएको रकम मान्यता प्राप्त बाणिज्य बैकमा खाता खोली संचालन गरिने छ ।
- २ कोष परिचालन अध्यक्ष सचिव र उपल्लो अंक प्रदान गर्ने संस्थाको कोष परिचालन समिति सदस्यको संयुक्त हस्ताक्षर बाट संचालन (कोषाध्यक्ष) गरिने छ ।
- ३ कोषको रकम आमदानी तथा खर्च कम्प्युटर प्रणालीबाट सचालन गरिनेछ ।

१०. कोषबाट खर्च गरिने क्षेत्रहरू: यस कोषमा जम्मा भएको रकम देहायका बिषयहरूमा मात्र खर्च गरिनेछ :

- १ बाढी पैरो बाट पुगेको मानविय र भौतिक क्षति)घर, लता कपडा, खाध्यान्न, पशु आदि(
- २ आगलागी बिद्युतिय प्रकोप बाट भएको मानविय र भौतिक क्षति
- ३ महामारी रोगहरू हैजा), बर्डफ्लु, स्वाइनफ्लु, डेंगू, मनेन्जाइटिस, इन्सीफ्लाइटिस आदि(
- ४ भूकम्प पिडित
- ५ खडेरी पिडित
- ६ अन्य विपदमा परेका व्यक्ति वा परिवार ।

तर्ष १, अंक १, मिति: २०७४/१०/३

७ खर्च गर्दा नगद वा जिन्सी लता कपडा), औषधी, खाध्यान, पानी, पाल, त्रिपाल, गिलास, भाँडाबर्तन आदि(मा गरिनेछ ।

८ विपदको अवस्था हेरी नगरपालिका क्षेत्र देखी बाहिर पनि खर्च गर्न सकिने छ । सो सम्बन्धमा रु—३०००००. भन्दा माथिको रकम नगर क्षेत्र बाहिर खर्च गर्नु परे कार्यपालिकाको बैठक बाट निर्णय गर्नु पर्नेछ ।

११. लेखा परिक्षण र सार्वजनिक: कोषको आमदानी तथा खर्चको लेखा परिक्षण देहाय बमोजिम गरिनेछ :-

१ रु५०.,००,०००।—सम्मको वर्गको"ख"RA लेखा परिक्षक बाट

२ सो भन्दा माथि CA बाट नगरपालिकाले गराउने छ ।

३ लेखा परिक्षण प्रतिवेदन कोष परिचालन समितिले साधारण सभामा पेश गरी अनुमोदन गर्नु पर्नेछ ।

४ राहत प्रदान गरिएको नगद जिन्सी तत्काल स्थानीय मिडिया मार्फत सार्वजनिक गरिनेछ ।

१२. कोषको सभा: कोषको सभाका सदस्य निम्नानुसार हुनेछन्:

१ नगर कार्यपालिकाका सदस्यहरु

२ कोषमा रु१०.,०००।—भन्दा माथि रकम जम्मा गर्ने व्यक्ति वा संघ संस्थाहरु

३ रु१०.,०००।—बरावरको जिन्सी सामाग्री प्रदान गर्ने व्यक्ति वा संघ संस्था

१३. कोषमा प्राप्त हुने रकम: यस कोषमा प्राप्त हुने रकम निम्न प्रकृयाबाट स्वीकार गरिनेछ

१ रु—५००. भन्दा घटीको रकम रकम दान पेटिका मार्फत

२ रु—५००. भन्दा माथि रु—५०००. सम्मको रकम नगदी रसिद बाट ।

३ रु—५०००. भन्दा माथिको रकम बैक भौचरबाट । कोषको खाता नखोलिएको अवस्थामा नगरपालिकाको खाता बाट को खातामा (पा.न) (जम्मा गर्दा राहत कोष भनि शिर्षक उल्लेख गरी

४ कोषमा रकम जम्मा गर्न बर्षमा एक पटक आव्हान गरिनेछ । नगद वा जिन्सी सहयोग गर्ने व्यक्तिले तोकिएको विवरणको फाराम भर्नु पर्नेछ ।

रब्द १. अंक १. मिति : २०७८/१०/३

- ५ आपतकालिन अवस्थाको लागि तत्काल नगद वा जिन्सी सहायता गर्न सकिनेछ ।
- ६ माथिका बुदाहरुमा जे लेखिएको भएता पनि स्वदेशी तथा बिदेशी दाताहरु बाट प्राप्त हुने रकम दाताको इच्छा अनुसार उक्त कोषको खातामा जम्मा भइ आएमा स्वीकार्य हुनेछ ।

१४. निर्देशिका संसोधन सम्बन्धमा:

- १ यो दमक बिपद व्यवस्थापन कोष समय सापेक्ष परिवर्तन(संसोधन) गर्न सकिनेछ ।
- २ निर्देशिका परिवर्तन गर्नु परे कोष परिचालन समितिले एक उप समिति गठन गरी वा आफैले परिवर्तन गरी साधारण सभाबाट पारित गर्नेछ ।

१५. विविध: यस निर्देशिकामा उल्लेख गरिएका विषयहरु नेपाल सरकार तथा नगरपालिकाको नीति नियम र कानून संग बाझिएमा नेपाल सरकारको कानून अनुसार हुनेछ ।

- १ यो कोषको मुख्य संरक्षक नेपाल सरकार अन्तर्गत दमक नगरपालिका हुनेछ ।
- २ यस निर्देशिकालाई परिमार्जन गर्ने अधिकार नगरपालिका र व्यवस्थापन समितिमा निहित हुनेछ ।

तर्ष १, अंक १, मिति: २०७४/१०/३

कोषमा सहायता गर्ने व्यक्ति वा संस्थाले भर्नु पर्ने फारामको ढाँचा

मिति २०७४/ /

१ व्यक्ति वा संस्थाको नामः

२ किसिमः नाफा मुलक सेवारत /

३ व्यक्ति वा संस्थाको ठेगाना:

४ संस्था भए

दर्ता भएको स्थानः

संचालन समयः

५ संस्थामा आबद्ध संख्या:

६ कोषमा जम्मा गर्न चाहेको रकमः

क) एकमुष्ट ख किस्ताबन्दी (

७ कोषमा जम्मा गर्न चाहेको जिन्सी सामाग्री

कविवरण (

ख) परिणाम

ग) अनुमानित मुल्य

व्यक्ति वा संस्थाको प्रोपाइटरअध्यक्ष/

नाम थरः

ठेगाना:

व्यक्ति वा संस्थाको सम्पर्क नं.:

इमेलः



नगर कार्यपालिका (कार्यसम्पादन)
नियमावली -२०७८
दमक नगरपालिका

स्वीकृत मिति २०७८/७/३०

नगर कार्यपालिकाबाट गरिने कार्यलाई व्यवस्थित गर्न नेपालको संविधानको धारा २१८ ले दिएको अधिकार प्रयोग गरी दमक नगर कार्यपालिकाले मिति २०७८/७/३० को निर्णयानुसार देहायका नियमहरू बनाएको छ ।

परिच्छेद १

प्रारंभिक

१. सक्षिप्त नाम र प्रारम्भ:

- यस नियमावलीको नाम “दमक नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७८” रहेको छ ।
- यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा:-

- क) “नगरपालिका” भन्नाले दमक नगरपालिका सम्झनु पर्छ ।
ख) “कार्यपालिका” भन्नाले नगर कार्यपालिकासम्झनु पर्छ ।

तर्ष १, अंक १, मिति: २०७४/१०/३

- ग) “वडा समिति” भन्नाले नगरपालिकाको वडा समिति सम्झनु पर्छ ।
- घ) “प्रमुख” भन्नाले नगरकार्यपालिकाको प्रमुखलाई सम्झनु पर्छ ।
- ङ) “उपप्रमुख” भन्नाले नगर कार्यपालिकाको उपप्रमुखलाई सम्झनु पर्छ ।
- च) “वडाध्यक्ष” भन्नाले दमक नगरपालिकाको वडाको वडा अध्यक्षलाई सम्झनु पर्छ ।
- छ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनु पर्छ ।
- ज) “सदस्य” भन्नाले कार्यपालिकाको सदस्य सम्झनु पर्छ र सो शब्दले कार्यपालिकाको प्रमुख, उपप्रमुख तथा वडाअध्यक्ष समेतलाई जनाउँछ ।
- झ) “सभा” भन्नाले नगरसभालाई सम्झनुपर्छ ।
- ञ) “कार्यविभाजन नियमावली” भन्नाले दमक नगरपालिकाको कार्यविभाजन नियमावली, २०७४ सम्झनुपर्छ ।
- ट) “वडा सचिव” भन्नाले वडासमितिको सचिवको कामकाज गर्न खटिएको कर्मचारी सम्झनुपर्छ ।

३. कामको फछ्यौट:

- १) नगर कार्यपालिकाको कार्यसम्पादन र कामको फछ्यौटयस नियमावलीमा भएको व्यवस्था बमोजिम हुनेछ ।
- २) उपनियम (१) बमोजिमको कामको फछ्यौट गर्दा तोकिएको अधिकारी वा निकायबाट गर्नुपर्नेछ ।

परिच्छेद २

प्रमुखबाट कामको फछ्यौंठ

४. प्रमुखले सम्पादन गर्ने काम:

- १) संविधान र अन्य प्रचलित कानूनको अधीनमा रही नगरपालिकाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने प्रमुख जिम्मेवारी प्रमुखको हुनेछ ।
- २) प्रचलित कानुनमा कार्यपालिकाको प्रमुखले गर्ने भनी किटान भएका कामहरु निज स्वयं वा निजबाट अधिकार प्रत्यायोजन भए बमोजिम सम्पादन हुनेछ ।
- ३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनिप्रचलित कानूनमा प्रमुखले गर्ने भनी किटान नभएका कामको सम्बन्धमा कार्यपालिकाबाट सम्पादन हुने कार्यको सामान्य रेखदेख, सञ्चालन र नियन्त्रण गर्ने जिम्मेवारी प्रमुखको हुनेछ ।
- ४) उपनियम (१) बमोजिमको जिम्मेवारी पुरा गर्ने क्रममा प्रमुखले कार्यपालिका अन्तर्गतका निकायहरुमा प्रचलित कानून तथा स्वीकृत नीति तथानिर्णय अनुरूप कार्य सञ्चालन भईरहेको छ छैन निरीक्षण गर्ने, वडा समितिहरुबीच समन्वय गर्ने, विषयगत शाखा/कार्यालयहरुलाई निर्देशन दिने र आवश्यकता अनुसार कामको प्रगति विवरण लिने कार्य गर्न सक्नेछ ।
- ५) प्रमुखकुनै कारणवश उपस्थित नरहेको अवस्थामा यस नियमावली बमोजिम प्रमुखले गर्नुपर्ने काम उपप्रमुख वा निजको समेत अनुपस्थितिमा प्रमुखले तोकेको कार्यपालिकाको सदस्यले त्यस्तो काम सम्पादन गर्न सक्नेछ ।
तर, प्रचलित कानुनमा अन्यथा व्यवस्था भएकोमा सोही व्यवस्था बमोजिम हुनेछ ।

- ६) कार्यपालिकाको कुनै सदस्य अनुपस्थित भएमा त्यस्तो सदस्यले गर्नुपर्ने कामको लागि प्रमुखले अर्को सदस्यलाई जिम्मेवारी तोक्न सक्नेछ ।

५. प्रमुखले निर्णय गर्नुपर्ने:

- १) सभा र कार्यपालिकामा पेश हुने विषय बाहेक दुई वा दुईभन्दा बढी वडासमिति र विषयगत शाखाहरूबीच कुनै विषयमा मतभेद हुन गएमा प्रमुखले गरेको निर्णय अन्तिम हुनेछ ।
- २) उपनियम (१) बमोजिम मतभेद भएको विषय निर्णयका लागि प्रमुख प्रशासकीय अधिकृतले प्रमुख समक्ष पेश गर्नुपर्नेछ ।
- ३) सभा वा कार्यपालिकामा पेश हुने विषय बाहेकका सहकार्य तथा समन्वयका लागि प्रदेश वा संघमा पेश गर्नु पर्ने विषयका सम्बन्धमा प्रमुखले गरेको निर्णय अन्तिम हुनेछ ।

६. अधिकार प्रत्यायोजन गर्न सक्ने:

- १) कर लगाउने, कर छुट दिने वा ऋण लिने जस्ता विषय र सभामा पेश गर्नुपर्ने बाहेकका अन्य विषयमाकार्यपालिकाले प्रमुख वा उपप्रमुख वा सदस्यलाई अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।
- २) प्रमुखले प्रचलित कानून बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये कुनै अधिकार उपप्रमुख वा सदस्य वा प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुख वा वडा अध्यक्षलाई प्रत्यायोजन गर्न सक्नेछ ।
- ३) उपनियम (१) र (२) बमोजिम प्रत्यायोजित अधिकारको प्रयोग गरी सम्पादन गरिएका कामको विषयमा सम्बन्धित अधिकारीले कार्यपालिका समक्ष मासिक रूपमा प्रगति विवरण पेश गर्नु पर्नेछ ।
- ४) आफूलाई प्रत्यायोजित अधिकारको जिम्मेवारीपूर्वक प्रयोग गर्नु सम्बन्धित अधिकारीको कर्तव्य हुनेछ ।

परिच्छेद ३

नगर कार्यपालिकाबाट कामको फछ्यौंठ

७. कार्यपालिकामा पेश गर्नुपर्ने विषयः

- १) अनुसूची-१ मा उल्लिखित विषयहरुको निर्णय गर्दा प्रमुख प्रशासकीय अधिकृतले प्रमुखको निर्देशन अनुसार नगर कार्यपालिकामा प्रस्ताव पेश गर्नु पर्नेछ ।
- २) उपनियम (१) मा लेखिएका विषयमध्ये कुनै विषयमा नियम २१ बमोजिम गठित समितिबाट निर्णय लिनसक्ने गरी कार्यपालिकाले जिम्मेवारी सुम्प्न सक्नेछ ।
- ३) उपनियम (१) बमोजिम प्रमुखले अन्यथा आदेश दिएमा बाहेक नगर कार्यपालिकाको बैठकमा पेश हुने प्रस्ताव सामान्यतया अनुसूची-२ बमोजिमको ढाँचामा प्रमुख प्रशासकीय अधिकृतले पेश गर्नेछ ।
- ४) उपनियम (३) बमोजिमको प्रस्तावमा कुनै शाखाको रायसमावेश हुन आवश्यक देखेमा प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित शाखाको रायसमेत समावेश गरी पेश गर्नेछ ।

८. प्रस्ताव साथ संलग्न हुनुपर्ने कागजातः

- १) नियम ६ को उपनियम (३) बमोजिम कार्यपालिकाको बैठकमा निर्णयार्थ कुनै विषय पेश गर्नुपर्दा सम्बन्धित विषयगत शाखा वा वडा समितिको कार्यालयले सो विषयसँग आवश्यक विवरण समावेश गरी प्रस्ताव तयार गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
- २) उपनियम (१) बमोजिम पेश भएको प्रस्ताव र सो साथ पेश भएका कागजातहरु कानूनसम्मत छन् छैनन् जाँच गरी कानूनसम्मत नभएमा नियमित वा कानूनसम्मत बनाउने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।

तर्ष १, अंक १, मिति: २०७४/१०/३

- ३) उपनियम (१) बमोजिम पेश भएको प्रस्ताव प्रमुख प्रशासकीय अधिकृतले प्रमुखको स्वीकृति लिई प्राथमिकताक्रमसमेत निर्धारण गरी निर्णयको लागि कार्यपालिकाको बैठकमा पेश गर्नु पर्नेछ ।

५. कार्यसूचीको विवरण:

- १) कार्यपालिकाको बैठकमा छलफल हुने विषयको कार्यसूची नियम द बमोजिम प्राप्त प्रस्तावहरूको आधारमा प्रमुख प्रशासकीय अधिकृतले प्रमुखको निर्देशन बमोजिम तयार गर्नेछ ।
तर, प्रमुखले अन्यथा आदेश दिएकोमा प्रस्तावको रूपमा पेश नभएको विषयलाई पनि छलफलको कार्यसूचीमा समावेश गर्न सकिनेछ ।
- २) बैठकको कार्यसूची सामान्यतः कार्यपालिकाको बैठक बस्नुभन्दा तीन दिन अगावै प्रमुख प्रशासकीय अधिकृतले सबै सदस्यहरूलाई उपलब्ध गराउनु पर्नेछ । तर, विषयको गम्भिरता हेरी कार्यपालिकाको बैठकमा छलफल हुने प्रस्ताव वितरण नगरी मौखिक सूचनाको आधारमा पनि छलफल गर्न सकिनेछ ।

१०. कार्यपालिकाको बैठक:

- १) प्रमुख प्रशासकीय अधिकृतले प्रमुखको निर्देशनमा कार्यपालिकाको बैठक बोलाउनेछ ।
- २) प्रमुख प्रशासकीय अधिकृत कार्यपालिकाको सचिवको रूपमा बैठकमा उपस्थित हुनेछ ।
- ३) प्रमुखले कार्यपालिकाको बैठकको अध्यक्षता गर्नेछ ।
- ४) कार्यपालिकाको बैठकको कार्यसूची, मिति, समय र स्थानका सम्बन्धमा कम्तीमा तीन दिन अगावै प्रमुखको निर्देशन अनुसार कार्यपालिकाका सबै सदस्यलाई प्रमुख प्रशासकीय अधिकृतले सूचना दिनु पर्नेछ ।

वर्ष १, अंक १, मिति: २०७४/१०/३

- ५) कार्यपालिकाको बैठकमा कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्नेछ ।
- ६) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (४) बमोजिमको सूचना हुँदाहुँदै पनि ५१ प्रतिशत सदस्य उपस्थित नभई गणपुरक संख्या पुग्न नसकेमा दोश्रो पटकको बैठकमा एक चौथाई सदस्य उपस्थित भएमा पनि बैठक बस्न सक्नेछ ।
- ७) कार्यपालिकाको बैठक सम्बन्धी अन्य कार्यविधि कार्यपालिकाले निर्धारण गरे बमोजिम हुनेछ ।

११. बैठकको निर्णयः

- १) सामान्यतःकार्यपालिकाको बैठकको निर्णय सर्वसम्मत रूपमा हुनेछ ।
- २) उपनियम (१) बमोजिम सर्वसम्मत निर्णय हुन नसकी मत विभाजन हुने अवस्था भएमा अध्यक्ष सहित बहुमत सदस्यले गरेको निर्णय बैठकको निर्णय मानिनेछ ।

१२. निर्णयको अभिलेखः

- १) प्रमुख प्रशासकीय अधिकृत कार्यपालिकाको बैठकमा उपस्थित हुनेछ र कार्यपालिकाबाट भएका निर्णयको अभिलेख तयार गर्नेछ ।
- २) बैठकको निर्णयको अभिलेख छुटै निर्णय पुस्तिकामा राख्नुपर्नेछ ।
- ३) उपनियम (२) बमोजिमको निर्णय पुस्तिका प्रमुख प्रशासकीय अधिकृतको जिम्मामा रहनेछ ।

१३. निर्णय प्रमाणित तथा वितरण गर्ने:

- १) नगर कार्यपालिका बैठकको निर्णय प्रमुख प्रशासकीय अधिकृतले दुई दिनभित्र प्रमाणित गर्नेछ ।
- २) प्रमुख प्रशासकीय अधिकृतले उपनियम (१) बमोजिमप्रमाणित भएको निर्णयको प्रति तीन दिन भित्र नगर कार्यपालिकाका सदस्य, विषयगत शाखा र वडा समितिलाई उपलब्ध गराउनु पर्नेछ ।

तर कानून बमोजिम गोप्य राख्नु पर्ने निर्णय तथा सूचनाहरु
उपलब्ध गराइने छैन ।

१४. निर्णयको कार्यान्वयनः

- १) अनुसूची १ मा लेखिएका विषयमा कार्यपालिकाबाट निर्णय भएपछि सम्बन्धित पदाधिकारी वा निकायले कार्यान्वयन गर्नुपर्नेछ ।
- २) कार्यपालिकाको निर्णय कार्यान्वयन भए वा नभएको सम्बन्धमा प्रमुखले अनुगमन गर्न वा गराउन सक्नेछ ।
- ३) उपनियम (२) बमोजिम अनुगमन गर्दा वा गराउदा निर्णय कार्यान्वयन भएको नदेखिएमा सोको कार्यान्वयन गर्न सम्बन्धित व्यक्ति वा निकायलाई प्रमुखले आवश्यक निर्देशन दिन सक्नेछ ।

१५. कार्यपालिकाको समिति गठनः

- १) कार्यपालिकाले कार्यपालिकामा निर्णयको लागि पेश भएका प्रस्तावमा निर्णय गर्नुपूर्व आवश्यकता अनुसार राय, सल्लाह र सुझाव लिनका लागि देहाय बमोजिमका समिति रहनेछन् :-
 क) सार्वजनिक सेवा तथा क्षमता विकास समिति
 ख) आर्थिक विकास समिति
 ग) सामाजिक विकास समिति
 घ) पूर्वाधारविकास समिति
 ङ) वातावरण तथा विपद् व्यवस्थापन समिति
 च) विद्येयक समिति
- २) उपनियम (१) बमोजिमकासमितिमा रहने संयोजक प्रमुखले तोके बमोजिम र सदस्यहरु कार्यपालिकाले तोके बमोजिम रहने छन् ।
- ३) समितिले आवश्यकता अनुसार सम्बन्धित समितिमा नरहेको सदस्य वा अन्य कुनै विशेषज्ञ वा अधिकारीलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।

रब्त १, अंक १, मिति: २०७८/१०/३

- ४) समितिको बैठकमा प्रमुख स्वयं उपस्थित भएको अवस्थामा निजबाट र अन्य अवस्थामा समितिका संयोजकबाट बैठकको प्रमुखता हुनेछ । समितिको संयोजकको अनुपस्थितिमा बैठकको प्रमुखता बैठकमा उपस्थित सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले गर्नेछ ।
- ५) प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृतले समितिको बैठकमा उपस्थित भई निर्णयको अभिलेख तयार गरी प्रमाणित गर्नेछ ।
- ६) उपनियम (१) बमोजिमका समितिहरूको कार्यक्षेत्र अनुसूची -३ मा उल्लेख भए बमोजिम हुनेछ ।

१६. कार्यभार मुक्त भएपछि कागज फिर्ता गर्नुपर्ने: जुनसुकै कारणबाट आफ्नो पदबाट मुक्त भएको सदस्यले पदमुक्त भएको सातदिनभित्र आफ्नो जिम्मामा रहेका सम्पूर्ण कागजात तथा अन्य कुनै सम्पत्ति भए सोसमेत कार्यपालिकामा बुझाई सोको निस्सा लिनु पर्नेछ ।

१७. प्रवक्ता तथा सूचना अधिकारी तोक्ने:

- १) कार्यपालिकाले आफूले सम्पादन गरेका कार्य वा निर्णयहरु सार्वजनिक जानकारीमा ल्याउन कुनै सदस्यलाई प्रवक्ता तोक्नेछ ।
- २) उपनियम (१) बमोजिम तोकिने प्रवक्ताले कार्यपालिकाको तरफबाट जारी गर्नुपर्ने सार्वजनिक महत्वको सूचना, वक्तव्य, विज्ञप्ति आदि सार्वजनिक गर्ने कार्य समेत गर्न सक्नेछ ।
- ३) प्रमुख प्रशासकीय अधिकृतले कुनै एक अधिकृतलाई सूचना अधिकारी तोक्नेछ ।
- ४) उपनियम (३) बमोजिम तोकिने सूचना अधिकारीले कार्यपालिकासंग सम्बन्धित सूचना कानून बमोजिम प्रवाह गर्नेछ ।

परिच्छेद ३

प्रमुख प्रशासकिय अधिकृत, विषयगत शाखा र वडा समितिबाट
कामको फछ्यौंट

१८. प्रमुख प्रशासकिय अधिकृतबाट कामको फछ्यौंटः

- १) कार्यपालिकाले गर्ने भनी तोकिएका कामहरुमध्ये वडा समिति र विषयगत शाखाबाट सम्पादन गर्ने गरी किटान गरिएका काम बाहेका अन्य सबै कामहरु तथा संघ र प्रदेश तहबाट प्रत्यायोजन भएका कामहरु प्रमुखको सामान्य निर्देशनमा रही प्रमुख प्रशासकिय अधिकृतबाट सम्पादन हुनेछ ।
- २) उपनियम (१) बमोजिम गरिने कामहरु प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाको विषयगत शाखा तथा वडा कार्यालयमार्फत सम्पन्न गराउन सक्नेछ । निजले आफ्नो निर्देशन र नियन्त्रणमा सम्पादन गरेका कामहरुको प्रगति विवरण नियमित रूपमा प्रमुख समक्ष र आवधिक रूपमा कार्यपालिका समक्ष प्रस्तुत गर्नु पर्नेछ ।
- ३) कार्यपालिका वा प्रमुखबाट प्रत्यायोजन भएका कामहरु प्रमुख प्रशासकिय अधिकृतले सम्पादन गर्नेछ ।

१९. प्रमुख प्रशासकिय अधिकृतको काम, कर्तव्य र अधिकारः

- १) नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत नगर कार्यपालिकाको सचिव हुनेछ ।
- २) प्रचलित कानून तथा यस नियमावलीको अधीनमा रही प्रमुखको निर्देशन र मातहतमा रही नगर कार्यपालिकाको सचिवको प्रमुख काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
क) नगर कार्यपालिका तथा नगर सभाबाट भएका निर्णयहरु कार्यान्वयन गर्ने गराउने र सोको अनुगमन गर्ने ।

वर्ष १, अंक १, मिति: २०७८/१०/३

- ख) प्रमुखलाई नगरसभा र कार्यपालिका तथा सो अन्तर्गतका निकायहरुको महत्वपूर्ण काम कारबाहीहरुको विषयमा समय समयमा जानकारी गराउने ।
- ग) नगर कार्यपालिका अन्तरगतका सबै निकायहरुको काम कारबाहीलाई चुस्त र प्रभावकारी बनाउन आवश्यक निर्देशन दिने, अनुगमन र सुपरिवेक्षण गर्ने ।
- घ) प्रचलित कानून बमोजिम नगर कार्यपालिकाको प्रशासनिक तथा आर्थिक कार्य सम्पादन गर्ने गराउने ।
- ङ) प्रचलित कानूनले तोकेका अन्य कामहरु गर्ने ।

२०. अधिकार प्रत्यायोजनः

- १) प्रमुख प्रशासकिय अधिकृतले आफूलाई प्राप्त अधिकारमध्ये कुनै अधिकार विषयगत शाखावा नगरपालिकाको कुनै अधिकृत कर्मचारी वा वडा सचिवलाई प्रत्यायोजन गरी कार्य सम्पादन गर्न सक्नेछ ।
- २) उपनियम (१) बमोजिम अधिकार प्रत्यायोजन लिखित रूपमा हुनुपर्नेछ र एक पटक प्रत्यायोजन गरेको अधिकार विशेष कारण परी फिर्ता लिनुपर्ने भएमा सोको औचित्य सहितको जानकारी प्रमुखमार्फत कार्यपालिकालाई गराउनु पर्नेछ ।
- ३) आफूलाई प्रत्यायोजित अधिकार प्रयोग गर्नु सम्बन्धित अधिकारीको कर्तव्य हुनेछ ।

२१. वडा समितिबाट कामको फछ्यौटः

- १) वडा समितिबाट गरिने कामहरु वडा अध्यक्ष वा निजको निर्देशनमा सम्पादन गरिनेछ ।
- २) एकभन्दा बढी वडासँग सरोकार राख्ने विषय वा वडा समितिले गर्नेगरी स्पष्ट रूपमा किटान नभएका विषय वा स्वीकृत बार्षिक

तर्ष १, अंक १, मिति: २०७४/१०/३

कार्यक्रममा नसमेटीएका विषयमा वडा समितिले नगर कार्यपालिकामा पेश गरी प्राप्त निर्देशन बमोजिम गर्नु पर्नेछ ।

२२. विषयगत शाखाबाट कामको फल्यौट:

- १) नेपालको संविधान तथा प्रचलित कानूनले स्थानीय तहमा हस्तान्तरण भै आएका शिक्षा, स्वास्थ्य, कृषि, पशु विकास, सिंचाइ, खानेपानी तथा सरसफाई, स्थानीय आर्थिक विकास, पूर्वाधार विकासलगायतका अन्य कार्यहरु र नगर कार्यपालिका कार्यविभाजन नियमावली २०७४ बमोजिम विषयगत शाखाबाट संचालन हुने कामहरु कार्यपालिकाको निर्णय तथा प्रमुख प्रशासकिय अधिकृतको सामान्य निर्देशन र नियन्त्रणमा रही विषयगत शाखा प्रमुखको निर्देशन र नियन्त्रणमा सम्पादन गरिनेछ ।
- २) नगरपालिकाले आफ्नो सचित कोषबाट संचालन गर्ने विषयगत क्षेत्रसँग सम्बन्धित विषयका सबै कार्य उपनियम (१) बमोजिमका विषयगत शाखामार्फत कार्यान्वयन गर्नेछ ।

परिच्छेद ४

विविध

२३. परामर्श लिनुपर्ने:

- १) देहायका विषयमा निर्णय गर्नुपूर्व प्रमुख प्रशासकिय अधिकृत मार्फत सम्बन्धित शाखा (वित्त व्यवस्थापन शाखा, योजना शाखा, प्रशासन शाखा, कानूनसंग सम्बन्धित शाखा)को परामर्श लिनु पर्नेछ ।
 - स्वीकृत वार्षिक कार्यक्रमभन्दा बाहेकका कार्यक्रम सञ्चालन गर्ने विषय,
 - स्वीकृत वार्षिक कार्यक्रममा हेरफेर वा संशोधन गर्ने विषय,
 - अन्य निकायसँगको समन्वयमा कार्य सञ्चालन गर्ने विषय,
 - नयाँ नियम, आदेश, निर्देशिका वा कार्यविधि जारी गर्नुपर्नेविषय,
 - कर, शुल्क, दस्तुर सम्बन्धी विषय,
- २) उपनियम (१) बमोजिम निर्णय भएका विषयहरु कार्यपालिका वा नगरसभामा छलफलका लागि प्रस्तुत गरिनेछ ।

२४. विधेयक सम्बन्धी कार्यविधि:

- १) नगर कार्यपालिकाको तर्फबाट सभासमक्ष प्रस्तुत गरिने विधेयकको मसौदा स्वीकृतिका लागि प्रमुख प्रशासकिय अधिकृतले प्रमुखमार्फत कार्यपालिकाको बैठकमा पेश गर्नुपर्नेछ ।
- २) उपनियम (१) बमोजिम विधेयक तर्जुमा गर्नको लागि एक विधेयक समिति रहनेछ । विधेयक मसौदा गर्न प्रमुख प्रशासकीय अधिकृतले आवश्यक व्यवस्था मिलाउने छ ।
- ३) उपनियम (१) बमोजिम पेश भएको विधेयकको मसौदामा नगर कार्यपालिकाको स्वीकृति प्राप्त भएपछि प्रमुखले सभासमक्ष पेश गर्नु पर्नेछ ।

२५. श्रोत अनुमान समिति, राजस्व र व्ययको अनुमान (बजेट) र कर सम्बन्धी प्रस्ताव:

- १) प्रत्येक बर्ष नगरकार्यपालिकाको वार्षिक बजेट तयार गर्नको लागि प्रमुखको संयोजकत्वमा स्रोत अनुमान समिति तथा कार्यपालिकाको आर्थिक विषय हेर्न तोकिएको सदस्यको संयोजकत्वमा कार्यक्रम तथा बजेट तर्जुमा समिति गठन हुनेछ ।
- २) उपनियम (१) बमोजिमका समितिमा रहने सदस्य तथा सदस्य सचिव कार्यपालिकाले तोकेबमोजिम हुनेछ ।
- ३) उपनियम (१) बमोजिम गठित समितिले तयार गरेको बजेट तथा कार्यक्रम विनियोजन विधेयकको रूपमा प्रमुख वा निजले तोकेको आर्थिक क्षेत्र हेर्ने कार्यपालिकाको सदस्यमार्फत नगर सभामा पेश गरिनेछ ।
- ४) उपनियम (२) बमोजिम पेश भएको विनियोजन विधेयकसभाबाट स्वीकृत भई प्रमुखबाट प्रमाणिकरण भएपछि लागू हुनेछ ।

२६. गोपनीयता राख्नुपर्ने: कुनै पनि सदस्यले आफू पदमा बहाल रहँदा गरेको काममा गोपनीयता राख्नुपर्ने विषयमा पदमा बहाल रहेको अवधीमा वा पदमा नरहेको अवस्थामा समेत अधिकार प्राप्त अधिकारीलाई बाहेक अन्य कसैलाई कुनै किसिमले जानकारी दिन वा प्रकट गर्न हुदैन ।

तर, प्रचलित कानूनले गोप्य राख्न नपर्ने भनी तोकिएका विषयमा जानकारी दिन यस नियमले वाधा पुऱ्याएको मानिनेछैन ।

२७. समन्वय गर्ने: कार्यपालिकाले आफुले सम्पादन गर्नेकामको सिलसिलामा आवश्यकता अनुसार देहायका निकायहरूसँग समन्वय गर्न सक्नेछ:-

वर्ष १, अंक १, मिति: २०७८/१०/३

- क) न्यायिक समिति
- ख) अन्य स्थानीय तह
- ग) जिल्लास्थित सुरक्षा निकायहरु
- घ) जिल्लास्थित प्रदेश तथा संघका सरकारी कार्यालयहरु,
- ड) जिल्ला समन्वय समिति
- च) प्रदेशस्थित नगरपालिका हेर्ने विभाग/मन्त्रालय
- छ) संघको संघीय मामिला हेर्ने मन्त्रालय र,
- ज) स्थानीय तहमा क्रियाशील संघसंस्थाहरु ।

२८. बैठकमा भाग लिन नहुने: कार्यपालिकाको बैठकमा कुनै सदस्यको निजी स्वार्थ निहित भएको विषय उपर छलफल हुने भएमा त्यस्तो सदस्यले भाग लिन हुदैन । त्यस्तो अवस्था भएमा सम्बन्धित सदस्यले सोको जानकारी प्रमुखलाई गराउनु पर्नेछ ।

२९. सहयोग माज्न सक्ने:

- १) कार्यपालिकाले नियम २७ मा उल्लेख भएका निकायहरुसँग आवश्यकता अनुसार सहयोग लिन सक्नेछ ।
- २) उपनियम (१) बमोजिम सहयोग गर्ने जिम्मेवारी सम्बन्धित सबैको हुनेछ ।

अनुसूची - १

नगर कार्यपालिकाको बैठकमा पेश गर्नुपर्ने विषयहरु
(नियम ७ को उपनियम (१) संग सरबनिधित)

१. सभामा पेश हुने विधेयक,
२. राजस्व र व्ययको अनुमान (वजेट), पुरक अनुमान र उधारो खर्च,
३. करसम्बन्धी प्रस्तावहरु,
४. प्रमुखले नगर कार्यपालिकामा पेश गर्न निर्देशन दिएको विषय वा नगर कार्यपालिकामा पेश गर्नु पर्ने भनी नगर कार्यपालिकाले निर्णय गरेको विषय ।
५. प्रचलित कानून बमोजिम जारी गर्नुपर्ने नियम, निर्देशिका, कार्यविधि वा आदेश,
६. नगरपालिकाले जारी गर्ने कुनै नीति वा त्यस्तो नीतिमा हुने परिवर्तन,
७. अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समष्टीगत वा क्षेत्रगत विकास योजना, कार्यक्रम, रणनीति निर्धारण सम्बन्धी,
८. कार्यालय वा शाखाहरुको संगठन संरचनामा परिवर्तन वा स्थानान्तरण सम्बन्धी,
९. राष्ट्रिय वा अन्तराष्ट्रिय संस्थाहरुसँगको भगिनी सम्बन्ध स्थापना,
१०. नगरपालिकाले लिने ऋण वा वैदेशिक अनुदानमा संचालन हुने योजनाको संभौता सम्बन्धी,
११. नगरपालिकाको प्रतिनिधित्व हुने गरी गरिने दुईपक्षीय वा बहुपक्षीय वार्ता, सभा सम्मेलन वा सरकारी भ्रमणमा भाग लिने वा प्रतिनिधी पठाउने,
१२. प्रमुख प्रशासकीय अधिकृतलाई विदेशमा हुने गोष्ठी, अध्ययन अवलोकन भ्रमणमा पठाउने,
१३. नगरपालिकाको कर्मचारी दरबन्दी स्वीकृति, सेवा सुविधा सम्बन्धी कानून निर्माण र परिवर्तन,
१४. स्थानीय सार्वजनिक विदा निर्धारण गर्ने,
१५. प्रचलित कानूनबमोजिम नगर कार्यपालिकाबाट निर्णय हुनु पर्ने भनी तोकिएका अन्य विषय ।

अनुसूची - २

प्रस्तावको ढाँचा

(नियम २४ को उपनियम (१) संग सम्बन्धित)

दमक नगरपालिका

नगर कार्यपालिकाको कार्यालय, दमक

भाषा जिल्ला, १ न. प्रदेश

विषय: ।

प्रस्ताव पेश गर्न प्रमुखबाट स्वीकृति प्राप्त मिति:

१. विषयको संक्षिप्त व्यहोरा:

२. प्राप्त परामर्श तथा अन्य सान्दर्भिक कुरा:

३. प्रस्ताव पेश गर्नु पर्नाको कारण र सम्बन्धित शाखाको राय:

४. निर्णय हुनु पर्ने व्यहोरा:

नोट: प्रस्ताव तयार गर्दा देहायका कुराहरुमा ध्यान दिनुपर्ने छ:

१. “विषयको संक्षिप्त व्यहोरा” अन्तर्गत रहने विवरण:

विषयबस्तुको पृष्ठभूमीमा यसबारे पहिले कुनै निर्णय भएको भए सोको विवरण, प्रस्तावित निर्णय कार्यान्वयन प्रकृया, समयावधी, कार्यक्षेत्र, कार्यान्वयन गर्ने निकाय र लाग्ने आर्थिक दायित्व भए सो समेत उल्लेख गरी कुनै योजनाको विषय भए सो बारे छोटकरी विवरण उल्लेख गर्ने ।

२. “प्राप्त परामर्श तथा अन्य सान्दर्भिक कुरा” अन्तर्गत कार्यपालिका समितिहरु र अन्य निकाय तथा विशेषज्ञहरुले कुनै परामर्श दिएको भए सो समेत उल्लेख गर्ने । साथै विषयसंग सम्बन्धित नक्शा, डिजाइन वा चित्र भए सो समेत समावेश गर्ने । कानूनी परामर्श लिएको भए प्रतिलिपि समेत समावेश गर्ने ।

३. “प्रस्ताव पेश गर्नु पर्नाको कारण र सम्बन्धित शाखाको राय” अन्तर्गत सम्बन्धित विषयमा आई परेको कठिनाई र समस्या, प्रस्तावित निर्णयको औचित्य र आवश्यकता तथा त्यसबाट पर्न सक्ने प्रभाव समावेश गर्ने ।

४. “निर्णय हुनु पर्ने व्यहोरा” अन्तर्गत जुन विषयमा जे जस्तो निर्णय हुन प्रस्ताव गरिएको हो सोको स्पष्ट व्यहोरा राख्ने ।

अनुसूची - ३

कार्यपालिका समितिको कार्यक्षेत्र
(नियम १५ को उपनियम (१) संग सर्वानुदित)

क. सार्वजनिक सेवा तथा क्षमता विकास समितिको कार्यक्षेत्रः

१. संगठन संरचना, दरबन्दी र कार्यविवरण
२. सुशासन र सेवा प्रवाह
३. क्षमता विकाससम्बन्धी विषय

ख. सामाजिक विकास समितिको कार्यक्षेत्रः

१. शिक्षा तथा खेलकूदसम्बन्धी
२. विज्ञान तथा प्रविधीसम्बन्धी
३. स्वास्थ्य तथा जनसंख्या सम्बन्धी
४. लैंगिक समानता र सामाजिक समावेशीकरणसम्बन्धी
५. सरकारी तथा गैर सरकारी संघ संस्थासम्बन्धी

ग. पूर्वाधार विकास समितिको कार्यक्षेत्रः

१. अल्पकालीन तथा दीर्घकालीन नीति, योजना र कार्यक्रमसम्बन्धी
२. उद्योग, वाणिज्य, श्रम, रोजगार तथा बजार व्यवस्थापनसम्बन्धी
३. कृषि, सिंचाई, सहकारी र गरिबी निवारणसम्बन्धी
४. पर्यटन प्रवर्द्धनसम्बन्धी
५. सूचना तथा संचारसम्बन्धी
६. खानेपानी तथा सरसफाई, सडक तथा भौतिक योजना र पूर्वाधार विकाससम्बन्धी
७. विद्युत र उर्जा सम्बन्धी
८. बस्ती विकास, शहरी योजना र भवन निर्माण सम्बन्धी

वर्ष १, अंक १, मिति: २०७८/१०/३

घ. विधेयक समितिको कार्यक्षेत्रः

१. नगर सभामा पेश हुने विधेयकसम्बन्धी
२. नगर सभामा पेश हुने नियम, विनियम, कार्यविधीसम्बन्धी
३. कुनै कानूनी प्रश्न समावेश भएको नीति तथा कार्यक्रमसम्बन्धी

ड. आर्थिक विकास समितिको कार्यक्षेत्रः

१. बजेट तथा स्रोत परिचालनसम्बन्धी
२. कृषि विकास सम्बन्धी
३. पशु पक्षी विकास सम्बन्धी
४. नागरिकको आयआर्जन सम्बन्धी
५. स्रोतहरुको पहिचान सम्बन्धी

च. वातावरण तथा विपद् व्यवस्थापन समितिको कार्यक्षेत्रः

१. वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन सम्बन्धी
२. फोहोर मैला व्यवस्थापन सम्बन्धी
३. नगरको सौन्दर्यताको संरक्षण तथा विकास सम्बन्धी
४. वन संरक्षण सम्बन्धी
५. विपद् पूर्व तयारी सम्बन्धी
६. विपदको समयमा गर्नुपर्ने कामहरु सम्बन्धी
७. विपद पछाडिको व्यवस्थापन सम्बन्धी
८. वन, वातावरण र भूमी व्यवस्थापन



नगर कार्यपालिका (कार्य विभाजन) नियमावली-२०८७

दमक नगर कार्यपालिका

स्वीकृत मिति २०७४/७/३०

नेपालको संविधानको धारा २१८ ले दिएको अधिकार प्रयोग गरी दमक नगरपालिकाको नगरकार्यपालिकाले आफ्नो कार्य विभाजनका लागि मिति २०७४/७/३० को निर्णय अनुसार देहायका नियमहरू बनाएको छ ।

१. सक्षिप्त नाम र प्रारम्भ:

१) यस नियमावलीको नाम “नगर कार्यपालिका (कार्य विभाजन) नियमावली, २०७४” रहेको छ ।

२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा:

क) “प्रमुख” भन्नाले नगर कार्यपालिकाको प्रमुख सम्फनुपर्छ ।

ख) “उपप्रमुख” भन्नाले नगर कार्यपालिकाको उपप्रमुख सम्फनुपर्छ ।

ग) “कार्यपालिका” भन्नाले दमक नगर कार्यपालिका सम्फनुपर्छ ।

घ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्फनुपर्छ ।

ङ) “नगरपालिका” भन्नाले दमक नगरपालिका सम्फनु पर्छ ।

च) “बिषयगत शाखा” भन्नाले दमक नगर कार्यपालिका अन्तरगतको विषयगत शाखा, उपशाखा, कार्यालय वा इकाईलाई सम्फनुपर्छ ।

यस शब्दले संविधान बमोजिम नगरपालिकालाई तोकिएको कार्यसम्पादन गर्नका लागि नगर कार्यपालिका अन्तर्गत रहने शिक्षा, स्वास्थ्य, कृषि, वन, पशुविकासजस्ता विषयक्षेत्रगत कार्यालय वा इकाईलाई समेत सम्फनु पर्छ ।

छ) “वडा सचिव” भन्नाले नगरपालिकाको वडा कार्यालयको प्रशासकीय प्रमुखको रूपमा कामकाज गर्न तोकिएको वडासचिव सम्फनुपर्छ ।

वर्ष १, अंक १, मिति: २०७८/१०/३

- ज) “वडा समिति” भन्नाले १ देखि १० नगरपालिकाको वडा समिति सम्झनु पर्छ ।
- झ) “सदस्य” भन्नाले नगर कार्यपालिकाको सदस्य सम्झनु पर्छ । सो शब्दले नगर कार्यपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष समेतलाई जनाउनेछ ।
- ञ) “सभा” भन्नाले दमक नगरपालिकाको नगरसभालाई सम्झनुपर्छ ।

३. कार्य सम्पादनः

- १) नगर कार्यपालिकाको कार्य सम्पादन नगरकार्यपालिकाको कार्यालय, वडा कार्यालय एवं विषयगत शाखाबाट हुनेछ ।
- २) नगर कार्यपालिका अन्तर्गत रहने विषयगत शाखा वा कार्यालय वा उपशाखा वा इकाईको विवरण अनुसूची- १ मा उल्लेख भए बमोजिम हुनेछ ।
- ३) उपनियम (२) बमोजिमका विषयगत शाखाहरू र तिनीहरूकोकार्य विवरण नगर कार्यपालिकाले स्वीकृत गरे बमोजिम हुनेछ ।

४. कार्य विभाजनः

- १) नगर कार्यपालिकाको कार्यालय र विषयगत शाखाबाट सम्पादन हुने कार्य अनुसूची-२ बमोजिम हुनेछ ।
- २) नगर कार्यपालिकाले उपनियम (१) बमोजिमको विषयगत शाखाको काममा आवश्यकता अनुसार हेरफेर वा थपथट गर्न सक्नेछ ।
- ३) वडा समितिबाट सम्पादन हुने कार्य अनुसूची- ३ बमोजिम हुनेछ ।
- ४) प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यको काम, कर्तव्य र अधिकार अनुसूची- ४ बमोजिम हुनेछ ।
- ५) प्रमुखले विषयगत क्षेत्रको कार्यको लागि कार्यपालिकाको कुनै सदस्यलाई निजले गर्ने कार्यको क्षेत्राधिकार समेत तोकी जिम्मेवारी दिन सक्नेछ ।
- ६) कार्यपालिकाले आफ्नो कार्यसम्पादनका लागि अनुसूची -५ बमोजिमको विषयगत समिति गठन गरी कुनै सदस्यको संयोजकत्वमा त्यस्तो समितिको कार्यक्षेत्र तोकी जिम्मेवारी दिन सक्नेछ ।

५. जिम्मेवारी तथा उत्तरदायित्वः

- १) नगर कार्यपालिकाबाट सम्पादन भएका कामका लागि प्रमुख तथा सदस्यहरू सामुहिक रूपमा नगरसभाप्रति उत्तरदायी हुनेछन् ।

तर्ष १, अंक १, मिति: २०७४/१०/३

- २) नगर कार्यपालिकाका सदस्यहरु आफूलाई तोकिएकोकार्यका लागि व्यक्तिगत रूपमा कार्यपालिका तथा प्रमुखप्रति उत्तरदायी हुनेछन् ।
- ३) विषयगत समितिबाट सम्पादन हुने कामका लागि समितिका संयोजक तथा सदस्यहरु सामुहिक रूपमा कार्यपालिकाप्रति उत्तरदायी हुनेछन् ।
- ४) वडा अध्यक्ष आफूले गर्ने कामका लागि कार्यपालिका, प्रमुख तथा वडा समितिप्रति र वडा समितिबाट गरिने कामका लागि सामुहिक रूपमा कार्यपालिका र सभाप्रति उत्तरदायी हुनेछ ।

६. अधिकार प्रत्यायोजनः

- १) नगर कार्यपालिकाले आफुलाई प्राप्त अधिकारमध्ये केही अधिकार प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, सदस्य तथा मातहतका समिति, उपसमिति वा प्रमुख प्रशासकीय अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ
- २) प्रमुखले आफुलाई प्राप्त अधिकारमध्ये केही अधिकार कुनै सदस्य वा प्रमुख प्रशासकीय अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ ।
- ३) वडा समिति वा वडा अध्यक्षले आफुलाई प्राप्त अधिकारमध्ये केही अधिकार वडा समितिका कुनै सदस्य वा वडा सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ ।

७. थपघट, हेरफेर वा संशोधनः

- १) कार्यपालिकाले यस नियमावलीलाई आवश्यकता अनुसार थपघट वा हेरफेर वा संशोधन गर्न सक्नेछ ।
- २) कार्यपालिकाले उपनियम (१) बमोजिम अनुसूचीमा थपघट वा हेरफेर वा संशोधन गरेको विषयको सूचना सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ ।

८. बाधा अड्काउ फुकाउः यो नियम कार्यान्वयनको सम्बन्धमा कुनै बाधा अड्काउ परेमा यस नियमावलीको भावनाको प्रतिकूल नहुने गरी कार्यपालिकाले त्यस्तो बाधा अड्काउ फुकाउन आवश्यक व्यवस्था गर्न सक्नेछ ।

९. यसै बमोजिम भए गरेको मानिने: यो नियमावली स्वीकृत हुनुपूर्व नगर कार्यपालिकाबाट सम्पादन भएका कार्यहरु यसै नियमावली अनुरूप भए गरेको मानिनेछ ।

अनुसूची-१

(नियम ३ को उपनियम (२) सँग सम्बन्धित)

नगरकार्यपालिकामा रहने विषयगत शाखा
(शाखा, कार्यालय, उपशाखा, इकाई) को विवरण

(नगर कार्यपालिकाको आफ्नो राजश्वको क्षमता, खर्चको आवश्यकता, सेवा उपलब्ध गराउनु पर्ने जनसंख्या तथा विकासका मुख्य मुख्य प्राथमिकता अनुरूप संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा विषयगत शाखा तथा कार्यालय, उपशाखा वा इकाई निर्धारण गर्न सक्नेछ । जनशक्तिको उपलब्धता तथा प्रशासनिक खर्चलाई ध्यान दिई एउटा विषयगत शाखा अन्तर्गतको कुनै कार्यालय, उपशाखा वा इकाईले मिल्दो अन्य विषयक्षेत्रको कार्यसमेत सम्पादन गर्न सक्नेछ ।)

१. सामान्य प्रशासन शाखा

- क) स्थानीय सेवा तथा जनशक्ति विकास उपशाखा
- ख) सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन उपशाखा -(जिन्स)
- ग) बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण उपशाखा
- घ) आन्तरिक लेखापरीक्षणशाखा
- ड) पञ्जीकरण उपशाखा
- च) नगर प्रहरी उपशाखा

२. राजश्व तथा आर्थिक प्रशासनशाखा

- क) लेखा शाखा
- ख) राजश्व नीति तथा कर संकलन उपशाखा

३. शहरी पूर्वाधार विकास शाखा

- क) घर नक्सा पास शाखा
- ख) सडक तथा यातायात व्यवस्थाउपशाखा
- ग) जलविद्युत, उर्जा, सडक वत्ति उपशाखा
- घ) सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रणउपशाखा
- ङ) सूचना तथा सञ्चार प्रविधि विकास उपशाखा
- च) खानेपानी व्यवस्थापन उपशाखा
- छ) सार्वजनिक निजी साफेदारी इकाई

४. आर्थिक विकास शाखा

- क) कृषि, पशुपन्धी, नश्ल सुधार उपशाखा
- ख) घरेलु उद्योग तथा उच्चमशिलता विकास उपशाखा
- ग) रोजगार प्रबर्द्धन तथा गरिबी न्यूनीकरण उपशाखा

५. सामाजिक विकास शाखा

- क) आधारभूत तथा माध्यमिक शिक्षा उपशाखा
- ख) खेलकुद तथा अतिरिक्त क्रियाकलाप उपशाखा
- ग) आधारभूत स्वास्थ्य तथा सरसफाई उपशाखा
- घ) लैंगिक समानता तथा सामाजिक सुरक्षा तथा मानव संसाधन विकास उपशाखा
 - अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिक बालबालिका उपशाखा
- ङ) संस्कृति, सम्पदा, ललितकला, हस्तकला तथा पर्यटन प्रबर्द्धन उपशाखा
- च) गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमन इकाई
- छ) दाहसंस्कार तथा मुक्तिघाट इकाई

वर्ष १, अंक १, मिति: २०७८/१०/३

६. वन, वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन शाखा

- क) वन, वन्यजन्तु तथा भू-संरक्षण उपशाखा
- ख) वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण उपशाखा
- ग) फोहोरमैला व्यवस्थापन तथा फोहोरमैला स्रोत केन्द्र उपशाखा
- घ) विपद् व्यवस्थापन (वारुणयन्त्र, एम्बुलेन्स तथा यन्त्र उपकरण परिचालन समेत) इकाई

७. भूमि व्यवस्थापन तथा भवन नियमन शाखा

- क) भू-उपयोग तथा वस्ती विकास उपशाखा
- ख) जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा अमिन उपशाखा

८. न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन शाखा

- क) न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन उपशाखा
- ख) घरेलु हिंसा तथा मेलमिलाप इकाई
- ग) सार्वजनिक सरोकार इकाई

९. योजना, अनुगमन तथा तथ्यांक शाखा

- क) योजना तर्जुमा तथा उपभोक्ता समिति परिचालन उपशाखा
- ख) अनुगमन तथा मूल्यांकन उपशाखा
- ग) तथ्यांक व्यवस्थापन इकाई

अनुसूची - २

(नियम ४ को उपनियम (१) सँग सम्बन्धित)
बिषयगत शाखाको कार्य विभाजन, अधिकार क्षेत्र

१. सामान्य प्रशासन शाखा

क) स्थानीय सेवा तथा जनशक्ति विकास उपशाखा

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन
- संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य
- नगरपालिकाको संगठन विकास, सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रबर्द्धन र नियमन
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा तथा सामाजिक विकास
- नगरपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरु ।

ख) सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन शाखा

- नगरपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
- नगरपालिकाभित्रको सार्वजनिक तथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति तथा आफ्नो स्वामित्वमा रहेको भवन, सडक, पसल, व्यवसाय, पूर्बाधार, उद्योग, खानी तथा खनीज, वनजस्ता प्राकृतिक स्रोत आदिको एकीकृत विवरणसहितको अद्यावधिक अभिलेख
- सेवा तथा निर्माण व्यवसायको सञ्चालन तथा व्यवस्थापन ।

वर्ष १, अंक १, मिति: २०७८/१०/३

- ग) बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण उपशाखा
- स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यवस्थापन तथा अनुगमन
 - बजार तथा हाट बजार व्यवस्थापन
 - उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
 - स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
 - स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
 - स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
 - उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
 - खाद्य पदार्थको गुणस्तर नियन्त्रण,
 - खानेपानीको गुणस्तर नियन्त्रण,
 - स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण र नियमन,
 - स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण(नलेज बैंक), प्रवर्द्धन र अभिलेखाङ्गन।
- घ) आन्तरिक लेखापरीक्षण शाखा
- आन्तरिक तथा पूर्व लेखापरीक्षण
 - लेखापरीक्षण विवरण (बेरुजूको लगत समेत)को अभिलेख व्यवस्थापन
 - अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
 - लेखापालनसम्बन्धी क्षमता विकास कार्य
- घ) नगर प्रहरी व्यवस्थापन उपशाखा
- संघीय तथा प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,

- नगर प्रहरीमार्फत देहायका कार्य सम्पादन गर्ने,
 - नीति, कानून, मापदण्ड, निर्णयहरु कार्यान्वयनमा सहयोग,
 - सम्पत्तिको संरक्षण,
 - नगरपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
 - स्थानीय बजार तथा पार्किङ स्थलको व्यवस्थापनमा सहयोग,
 - नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
 - नगर बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
 - स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
 - कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्टि जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
 - विपद् व्यवस्थापनमा सहयोग,
 - अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
 - फूटपाथ व्यवस्थापन
 - निर्माण नियमन
 - गुणस्तर नियन्त्रण
 - स्थानिय प्रशासनसँग सहकार्य ।
- नगर प्रहरी सम्बन्धी अन्य कार्य ।

२. राजश्व तथा आर्थिक प्रशासन शाखा

क) राजश्व नीति तथा प्रशासनउपशाखा

- राजश्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन (राजस्व चुहावट नियन्त्रण समेत)
- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिस्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन

वर्ष १, अंक १, मिति: २०७८/१०/३

- कर, बहालविटोरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन
- सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्गलन तथा बाँडफाँड
 - आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक श्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी सङ्गलन, समन्वय र नियमन
 - स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन)
 - एकिकृत सम्पति कर बहाल कर बिटोरी
 - कानुन बमोजिम ढुङ्गा, गिटटी, वालुवा, माटो, तुन, स्लेट, फायरक्लेजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्गलन
 - सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्गलन
 - प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
 - प्रचलित कानुन बमोजिम दण्ड जरिवाना
 - बाँकी बक्यौता रकमको लगत र असुल उपर
 - करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक
 - वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड
 - अर्थिक साधनको अधिकतम उपयोग तथा परिचालन
 - राजश्व परामर्श समिति सम्बन्धी विषय
 - स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,

- राजश्वको सम्भाव्यता अध्ययन
- राजस्व सूचना तथा तथ्याङ्को आदान प्रदान
- संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था

ख) आर्थिक प्रशासनउपशाखा

- आर्थिक (कार्यविधी) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन
- सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन
- बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयन र नियमन
- लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसंचालन कोष तथा अन्य सरकारी कोष तथा संपत्तिको एकीकृत विवरण
- उपदान कोष व्यवस्था र परिचालन
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण
- ऋण तथा अनुदानको व्यवस्थापन र नियमन तथा साफेदारी
- लगानी प्रक्षेपण (सरकारी, सहकारी तथा निजी, साफेदारी) र वित्तीय व्यवस्थापन
- लगानी र लाभांशको व्यबस्थापन (जनसहाभिगता तथा सामुदायिक लगानीको अभिलेख समेत)
- कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
- राजश्व तथा व्ययको अनुमान
- बेरुजु फछ्यौट
- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय ।

३. शहरी पूर्वाधार विकास शाखा

क) सडक तथा यातायात व्यवस्थाउपशाखा

- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन

वर्ष १, अंक १, मिति: २०७८/१०/३

र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार

- यातायात सुरक्षा व्यवस्थापन र नियमन
- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
- ट्रायाक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन
- ट्रली बस, ट्रामजस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको नीति, योजना, मापदण्ड, कार्यान्वयन, नियमन
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिगमैत्री यातायात प्रणालीको प्रवर्द्धन
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच
- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन
- निजी यातायात नियमन व्यवस्थापन

ख) जलविद्युत, उर्जा, सडक वर्ती उपशाखा

- साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक ऊर्जा सम्बन्धी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि/प्रवर्द्धन,
- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- साना जलविद्युत उत्पादन, सञ्चालन, व्यवस्थापन र नियमन।
- जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिई जलस्रोतको बहुउपयोगी विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयन

- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन

- सडक वत्तीको व्यवस्था

ग) सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रणउपशाखा

- सिंचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन
- सिंचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्ततिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- स्थानीय साना, सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण र सङ्कलन व्यवस्थापन
- जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी स्थानीय कार्ययोजना
- तटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन
- साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन।

घ) सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन उपशाखा

- आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन
- एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
- आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन
- बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथाङ्ग व्यवस्थापन।

- विघुतीय पुस्तकालय सञ्चालन अनुमती अनुगमन र नियमन ।
- द) खानेपानी व्यवस्थापन उपशाखा
 - स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
 - खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
 - सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन
 - पानी मुहानको संरक्षण
 - स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय ।

च) सार्वजनिक निजी साभेदारी इकाई

- स्थानीय सार्वजनिक-निजी साभेदारी सम्बन्धी स्थानीय नीति, योजना निर्माण र प्रोत्साहन
- स्थानीय सार्वजनिक-निजी साभेदारीका आयोजना छनौट तथा कार्यान्वयन प्राथमिकरण
- सार्वजनिक सामुदायिक साभेदारी कार्यक्रम
- स्थानीय विकासमा निजी क्षेत्रको प्रबद्धन

४. आर्थिक विकास शाखा

(क) कृषि, पशुपन्थी तथा सहकारी

कृषि

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापनसम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन
- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रबद्धन
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन

- उच्च मूल्युक्त कृषिजन्य वस्तुको प्रवद्धन, विकास तथा बजारीकरण र प्रोत्साहन
- कृषिसम्बन्धी वीमा र कर्जा सहजीकरण
- शीत भण्डारणको व्यवस्थापन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- कृषि वीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन
- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
- कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार
- कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन
- कृषि स्थानीय नश्लको संरक्षण र विकास

पशुपन्छी

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पशुपन्छी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
- पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण र व्यवस्थापन
- पशुपन्छी चिकित्सा सेवाको व्यवस्थापन,
- पशुनश्ल सुधार पद्धति विकास र व्यवस्थापन
- पशुपन्छी सम्बन्धी वीमा र कर्जा सहजीकरण
- पशु आहारको गुणस्तर नियमन
- स्थानीयस्तरमा पशुपन्छी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली

वर्ष १, अंक १, मिति: २०७८/१०/३

- पशु बधाशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।
- आधुनिक पशुपालन तालिम व्यवस्था

सहकारी

- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
- सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
- सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
- सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- स्थानीय सहकारीको क्षमता अभिवृद्धि र प्रोत्साहन
- स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, विकास र परिचालन ।

ग) उद्योग तथा उद्यमशिलता विकास र खानी तथा खनिज पदार्थको संरक्षण उपशाखा

उद्योग

- लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन
- लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन
- उद्यमशिलता प्रवर्द्धन
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन
- सीप विकास सम्बन्धी कार्यको प्रवर्द्धन ।

खानी तथा खनिज

- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,

- दुङ्गा, गिटी, बालुवा, माटो, जस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन्
- दुङ्गा, गिटी, बालुवा, माटो, आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन् र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्ग्रहन,
- अभिलेखन तथा व्यवस्थापन
- भौगोलिक नक्सा प्रकाशन ।

घ) रोजगार प्रबद्धन तथा गरिबी न्यूनीकरण उपशाखा

- गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- गरिबी निवारणको स्थानीय रणनीति तर्जुमा
- गरिब घरपरिवार पहिचानसम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन
- गरिबी निवारण सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्ग्रहन, प्रशोधन र सूचना प्रणालीको स्थापना
- स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्ग्रहन तथा सूचना व्यवस्थापन
- पहिचान भएका गरिब घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकृम्बासीको पहिचान र अभिलेख व्यवस्थापन
- सुकृम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन
- रोजगारीका अवसर सिर्जना सम्बन्धी
- आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको पहिचान र रासन कार्ड व्यवस्था ।

५. सामाजिक विकास शाखा

क) आधारभूत तथा माध्यमिक शिक्षा कार्यालय

- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन
 - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
 - पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
 - विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन
 - विद्यालयको नक्साङ्गन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
 - शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार
 - आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन
 - विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन
 - विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
 - मातृभाषाको संरक्षण व्यवस्थापन।
 - शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
 - स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण
 - माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
 - पुस्तकालय एवं पत्रपत्रिका
 - स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन।
 - दाहसंस्कार मुक्तिधाट व्यवस्था, विकास र संरक्षण
- ख) खेलकुद तथा अतिरिक्त क्रियाकलाप इकाई
- स्थानीयस्तरमा खेलकुद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय
 - खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास

- खेलकूदको विकास र प्रवर्द्धन
 - खेलकूद प्रतियोगीता आयोजना र सहभागीता
 - अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।
- ग) आधारभूत स्वास्थ्य तथा सरसफाई कार्यालय
- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन
 - राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण
 - राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
 - आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रबर्द्धन
 - अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
 - स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
 - सरसफाई सचेतनाको अभिवृद्धि
 - रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा
 - औषधि पसल सञ्चालन र नियमन
 - औषधिजन्य वनस्पति, जटीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण
 - स्वास्थ्य वीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन
 - औषधि तथा अन्य मेर्डिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन
 - औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण
 - औषधि र स्वास्थ्य उपकरणको खरीद, भण्डाण र वितरण
 - स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
 - खाध्य प्रयोगशाला व्यवस्था र संचालन
 - जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्वेलेन्स)

वर्ष १, अंक १, मिति: २०७८/१०/३

- प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन
- जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन
- सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन
- जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन
- सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह।

(घ) लैंगिक समानता तथा सामाजिक सुरक्षा उपशाखा

लैंगिक समानता इकाई

- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
- लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना
- लैंगिक उत्तरदायी बजेट

बालबालिका, किशोर किशोरी तथा युवा इकाई

- बालबालिकाको हकहीत संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- बालबालिकाको हकहीत संरक्षण
- बालमैत्री शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जाल

- बालबालिकाको हकहीत संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,
 - बालबालिका परिवार सहयोग
 - वैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन
 - बाल न्याय
 - बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन
 - असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन
 - बाल हिंसा नियन्त्रण
 - बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, सञ्चालन अनुमती र नियमन
 - आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन
 - युवा जागरण, सशक्तिकरण र परिचालन
 - युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास
- अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिक इकाई**
- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य
 - जेष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र, भेटघाटस्थल, चौतारी आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन
 - सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
 - अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
 - अपांगता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन
 - अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
 - एकल महिला सम्बन्धी कार्य
- च) गैरसरकारी संस्थापरिचालन, समन्वय तथा नियमन उपशाखा

वर्ष १, अंक १, मिति: २०७८/१०/३

- स्थानीयस्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण, परिचालन तथा नियमन र अभिलेख
 - गुठी, कोष तथा अन्य ट्रष्टहरुको व्यवस्थापन
 - निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
 - सामाजिक संघसंस्था सम्बन्धी अन्य विषय ।
- छ) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता उपशाखा
- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
 - सड्घ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन
 - सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सड्घ, प्रदेश र स्थानीय सड्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
 - स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन
 - आधुनिक प्रविधिमार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन र कानूनी व्यवस्था
 - शरणार्थी तथा गैर नागरिक व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह) कानूनी व्यवस्था र अभिलेख व्यवस्था ।
 - सामाजिक सुरक्षा, पेन्सन पट्टा इकाई
- ज) संस्कृति, सम्पदा, ललितकला हस्तकला तथा पर्यटन प्रबद्धन उपशाखा
- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
 - पुरातत्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रबद्धन र विकास

- परम्परागरत रूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन
- स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यबस्थापन, संरक्षण र प्रोत्साहन
- पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण, प्रवर्द्धन र संरक्षण
- पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन
- पुरातात्त्विक, धार्मिक महत्वका सम्पदाहरुको संरक्षण तथा सम्बर्द्धन
- भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रवर्द्धन र विकास।
- हस्तकला विकास संरक्षण र प्रोत्साहन

६. वन, वातावरण, फोहोरमैला तथा विषद् व्यवस्थापन शाखा

(क) वन, वन्यजन्तु, भू-संरक्षण तथा जैविक विविधता संरक्षण शाखा

- वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती वनको संरक्षण, सम्बर्द्धन, उपयोग र नियमन
- वन उपभोक्ता समूहको व्यवस्थापन
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन
- नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन
- निजी तथा व्यवसायिक वनको प्रवर्द्धन र नियमन
- सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन
- जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्भेक्षण, उत्पादन, सङ्गलन, प्रवर्द्धन, प्रशोधन, र बजार व्यवस्थापन

वर्ष १, अंक १, मिति: २०७८/१०/३

- वनबीउ बगैँचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन
- नर्सरी स्थापना, विरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन
- वन्यजन्तुवाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
- स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन
- वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्गन र अध्ययन अनुसन्धान
- रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन
- मिचाहा प्रजातिको नियन्त्रण
- जैविक विविधताको अभिलेख
- सामुदायिक भूसंरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम
- भूसंरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन
- जलवायू परिवर्तन अनुकूलन कार्य
- आय आर्जनमा आधारित जडीबुटीको संरक्षण, प्रवर्द्धन, व्यवस्थापन
- ख) वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण उपशाखा
 - स्वच्छ, तथा स्वस्थ वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन
 - बृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन
 - वायु तथा ध्वनीको प्रदूषण नियन्त्रण
 - हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण
 - वातावरणीय जोखिम न्यूनीकरण
 - न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन
 - वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन
 - पहिरो नियन्त्रण

- जलवायू परिवर्तन अनुकूलन कार्यक्रम
 - मानव स्यास्थ्यमा प्रतिकूल असर पार्ने विषाधि नियन्त्रण
- ग) फोहरमैला व्यवस्थापन उपशाखा
- फोहरमैला सङ्गलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन
 - ल्याण्डफिल साईट व्यवस्थापन
 - सरसफाई तथा स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन
 - सार्वजनिक शौचालय व्यवस्थापन
- घ) विपद् व्यवस्थापन, बारुण यन्त्र, एम्बुलेन्स उपशाखा
- विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन
 - विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना
 - विपद् पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
 - विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा वस्तीहरूको पहिचान र स्थानान्तरण
 - विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य
 - विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन
 - विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण
 - विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
 - प्राकृतिक प्रकोपको रोकथाम र पूर्व तयारी
 - विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
 - बारुण यन्त्र तथा एम्बुलेन्सको सञ्चालन तथा व्यवस्थापन
 - स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली

७. भूमि व्यवस्थापन तथा भवन नियमन शाखा

(क) भू-उपयोग तथा वस्ती विकास उपशाखा

- शहरीकरण, बस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन
- आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन
- नगरपालिकामा अव्यवस्थित वसोवास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- आधारभूत वसोवास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
- योजनावद्व र व्यवस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा कार्यान्वयन
- एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन
- आफ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन
- व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- संघीय र प्रदेश कानुन बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्था
- स्थानीयस्तरमा सुकुम्वासी सम्बन्धी जीविकोपार्जन र वसोवास व्यवस्था
- एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन ।

(ख) जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा उपशाखा

- घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
- भूमिको वर्गीकरण अनुसारको लगत
- जग्गाको कित्ताकाट र भूमि लगत (नक्शा, स्त्रेस्ता) निर्माण र संरक्षण
- सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण

- जग्गा विवाद समाधानमा नाप जाँच मेलमिलाप र मध्यस्थता
- विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत

ग) भवन तथा भवन संहिता एवं निर्माण इजाजत (डिजाइन समेत) उपशाखा

- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण डिजाइन स्विकृति अनुमति र नियमन
- भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन
- पुरातत्व, प्राचीन स्मारक र बहुजातीय संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनःनिर्माण,
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार,

८. न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन शाखा

(क) न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन उपशाखा

- न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन
- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य
- न्याय तथा कानूनी राज्यको परिपालना
- मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन

९. योजना, अनुगमन तथा तथ्यांक शाखा

(क) योजना उपशाखा

- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन

- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना एवं गुरुयोजनातर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन
 - आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन
 - वार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन
 - विकास निर्माण प्रकृयामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
 - विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन
 - उपभोक्ता समितिको विवरण, क्षमता विकास
 - विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
 - संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
 - विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।
 - योजना गुणस्तर नीति अनुगमन र नियमन
- (ख) अनुगमन तथा मूल्यांकन उपशाखा
- विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा
 - विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण
 - आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन
 - विषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन
 - योजनाको गुणस्तर अध्ययन
- ग) तथ्यांक व्यवस्थापन उपशाखा
- तथ्यांक संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
 - सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन

- स्थानीय तथ्याङ्क संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण
 - आधारभूत तथ्यांक संकलन र व्यवस्थापन : जनसाइँग्यक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख
 - वेरोजगारको तथ्यांक संकलन
 - स्थानीय व्यापार, व्यवसायको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान
 - सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन
 - सम्पन्न भएका तथा चालू योजनाको विवरण
 - विषयक्षेत्रगत सूचना, तथ्यांकको संकलन, अभिलेख
- प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाईल) व्यवस्थापन
- नगर वुलेटिन प्रकाशन तथा वितरण

द्रष्टव्य: नगर कार्यपालिकाले माथि उल्लिखित विषयक्षेत्र समेट्ने गरी आफ्नो आवश्यकता र प्राथमिकता अनुरूप कार्यालय, शाखा वा उपशाखा वा इकाई सहितको प्रशासनिक ढाँचा स्वीकृत गरी लागू गर्न सक्नेछ।

अनुसूची -३

(नियम ४ को उपनियम (३) संगा सम्बन्धित)

वडा समितिबाट सम्पादन हुने कार्य

क) वडा स्तरीय तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने:

- आफ्नो वडा भित्रको वस्तुगत विवरण (नदीनाला, जैविक विविधता, खनिज पदार्थ, जनसंख्याको बनोट, आर्थिक अवस्था, उद्योगधन्दा, शिक्षा तथा स्वास्थ्य सम्बन्धी विवरण आदि) तयार गर्ने, अद्यावधिक गर्दै लैजाने,
- निजी घर तथा घरपरिवारको लगत राख्ने,
- ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,
- खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थल, मदरसा, पर्ति जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुँगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याङ्क सङ्गलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याङ्क र सूचना सहितको वडाको पार्श्व चित्र तयार तथा अद्यावधिक गर्ने।

ख) वडाका विकास निर्माणका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा आवधिक प्रगति समीक्षा गर्ने:

- सहभागीतामूलक योजना तर्जुमा प्रणाली अनुसार वस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी वस्ती तथा टोलस्तरीय योजनाको माग सङ्गलन, प्राथमिकीकरण तथा छनौट गर्ने,
- टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,

- वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

ग) वडाका विकास निर्माणका कार्यहरू गर्ने:

- बालउद्यानको व्यवस्था गर्ने,
- अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,
- पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्र, बालकलब तथा बालसञ्चालनको सञ्चालन र व्यवस्थापन गर्ने,
- वडा तहको स्वास्थ्य केन्द्र तथा उप केन्द्रको व्यवस्थापन गर्ने,
- बालबालिकाहरूलाई वि.सि.जि., पोलियो, भिटामिन “ए” को व्यवस्था गर्ने,
- पोषण कार्यक्रमको सञ्चालन गर्ने,
- वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
- वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
- घरबाट निकास हुने फोहरमैलाको सङ्गलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
- कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
- कृषि मलको मार्ग सङ्गलन गर्ने,
- कृषिमा लाग्ने रोगहरूको विवरण तयार गर्ने,
- पशुपंछी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- वडाभित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,

वर्ष १, अंक १, मिति: २०७८/१०/३

- स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,
- स्थानीय मौलिकता भक्तिको सांस्कृतिक रीतिरीवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने,
- अन्तर विद्यालय तथा वालक्लव मार्फत खेलकूद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- वडा क्षेत्रभित्रको वाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- बाटोघाटोको वाढी, पहिरो पन्छाउने,
- घरेलु उद्योगको लगत सङ्ग्रहन तथा सम्भाव्यता पहिचान गर्ने,
- वडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने,
- प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक र सोको अभिलेख संरक्षण गर्ने,
- व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- वडालाई वालमैत्री बनाउने, .
- वडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
- विभिन्न समुदायका बीच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- बालविवाह, महिला विरुद्धको हिँसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन, निरक्षरता जस्ता सामाजिक कुरिती र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,

- प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सङ्कलन गरी नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- असक्त विरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुऱ्याई औषधोपचार गराउने,
- असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- सडक बालबालिकाको उद्धार र पुनर्स्थापना गर्ने, गराउने,
- बडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
- बडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र विस्तार गर्ने गराउने,
- बडालाई वातावरणमैत्री बनाउने,
- प्राङ्गारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने ।

घ) कानून बमोजिमका नियमन कार्य गर्ने:

- बडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको नियमन गर्ने,
- घरनिर्माण गुणस्तर तथा भवन संहिता र मापदण्ड अनुसार भए नभएको अनुगमन गर्ने, सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
- खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
- बडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रबढ्न गरी लगत राख्ने,
- हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
- विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्ने ।

वर्ष १, अंक १, मिति: २०७८/१०/३

- नाता, नागरिकता आदिको सिफारिस तथा प्रमाणित गर्ने ।
- आफ्नो भौगोलिक क्षेत्र भित्रको निर्माण कार्य तथा अन्य सेवको प्रयोजनका लागि निर्माण सामग्री, ज्याला, भाडा, तथा महशूलको स्थानीय दररेट तोक्ने ।
- आफ्नो वडाभित्रका उपभोक्ता समिति, सहकारी संस्था, निजी क्षेत्र लगायतका सबै विकास सार्फेदारहरुसँग विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा सम्बन्ध गर्ने ।
- समय समयमा नेपाल कानूनले तोकेबमोजिम अन्य काम गर्ने ।

ड) अभिलेख व्यवस्थापन, सिफारिस तथा प्रमाणित गर्ने

- पञ्जिकरण, नागरिकता तथा अभिलेख व्यवस्थापन
 - महानगरपालिकामा व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
 - संघीय कानून र मापदण्ड बमोजिम नगरपालिकामा व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइ सराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
 - आधुनिक प्रविधि अपनाई व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन,
 - नेपाली नागरिकताको प्रमाणपत्रका लागि सिफारिस लगायतका महत्वपूर्ण अभिलेखको व्यवस्थापन,
 - स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
 - स्थानीय स्तरको अभिलेख व्यवस्थापन ।
- नाता प्रमाणित गर्ने,
- नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,
- बहाल करको लेखाजोखा सिफारिस गर्ने,
- कोठा खोल्न रोहबरमा बस्ने,

- मोही लगत कट्टाको सिफारिस गर्ने,
- घरजग्गा करको लेखाजोखा सिफारिस गर्ने,
- जन्म मिति प्रमाणित गर्ने,
- व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस गर्ने,
- मिलापत्रको कागज गराउने निवेदन दर्ता गर्न सिफारिस गर्ने,
- विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
- निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,
- अड्डेजी माध्यममा सिफारिस तथा प्रमाणित गर्ने,
- घरपाताल प्रमाणित गर्ने,
- व्यक्तिगत विवरण प्रमाणित गर्ने,
- पुर्जामा घरकायम गर्ने सिफारिस गर्ने,
- फरक, फरक नाम, थर, जन्म मिति तथा प्रमाणित दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारीश गर्ने,
- नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने,
- जग्गा धनीपूर्जा हराएको सिफारिस गर्ने,
- कागज र मन्जुरीनामा प्रमाणित गर्ने,
- कित्ताकाट गर्न सिफारिस गर्ने,
- संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
- जीवितसँगको नाता प्रमाणित गर्ने,
- हकवाला वा हकदार प्रमाणित गर्ने,
- नामसारी गर्न सिफारिस गर्ने,
- जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
- मृतकसँगको नाता प्रमाणित तथा सज्मिन् सिफारिस गर्ने,
- उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने,
- जीवित रहेको सिफारिस गर्ने,
- पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस र अनुमति दिने,

रब्द १, अंक १, मिति: २०७८/१०/३

- जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित गर्ने,
- विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
- पालन पोषणको लागि सिफारिस गर्ने,
- वैवाहिक अङ्गिकृत नागरिकता सिफारिस गर्ने,
- आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित गर्न वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित
- विद्यालय ठाउँ सारी गर्न सिफारिस गर्ने,
- धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने,

प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने ।

अनुसूची - ४

(नियम ४ को उपनियम (८) सँग सम्बन्धित)
प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यको काम, कर्तव्य र
अधिकार

१. प्रमुखको काम, कर्तव्य र अधिकार:

- (१) प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
- क) नगर सभा तथा नगरकार्यपालिकाको बैठक बोलाउने र बैठकको प्रमुखता गर्ने ।
 - ख) नगर सभा तथा नगर कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने ।
 - ग) नगरपालिकाको बार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गर्ने ।
 - घ) नगरकार्यपालिकाको निर्णयमा नगर सभाको अधिवेशनको आव्हान र समापनको घोषणा गर्ने ।
 - ङ) नगरपालिकाका उपप्रमुख वा सदस्यलाई नगरपालिकाको कार्य विभाजन नियमावली अनुरूपको विषयगत कार्य जिम्मेवारी बाँडफाँड तथा हेरफेर गर्ने ।
 - च) नगरसभा र नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने ।
 - छ) नगर कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने ।
 - ज) उपप्रमुख तथा सदस्यलाई नगरपालिकाको कामका लागि स्वदेशभित्र काजमा खटाउने ।
 - झ) प्रमुख प्रशासकीय अधिकृतको सात दिनसम्मको विदा वा स्वदेशभित्रको काज स्वीकृत गर्ने ।
 - ञ) नगरपालिकाको चल अचल सम्पति हेरविचार तथा मर्मत सम्भार गर्ने गराउने र आम्दानी, खर्च, हिसाब र अन्य कागजपत्र सुरक्षित राख्ने, राख्न लगाउने ।
 - ट) प्रचलित नेपाल कानून बमोजिम आवश्यक सिफारिस गर्ने ।

वर्ष १, अंक १, मिति: २०७८/१०/३

- ठ) नगर सभा वा नगरकार्यपालिकाले तोकेका अन्य काम गर्ने ।
२) प्रमुखले आफ्नो अनुपस्थितिमा उपप्रमुखलाई कार्यवाहक प्रमुख तोक्नु पर्नेछ ।

२. उपप्रमुखको काम, कर्तव्य र अधिकारः

- १) उपप्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
क) न्यायिक समितिको संयोजक भई कार्य गर्ने ।
ख) नगरपालिका प्रमुखको अनुपस्थितिमा कार्यवाहक प्रमुख भई कार्य गर्ने ।
ग) नगरसभा, नगर कार्यपालिका तथा प्रमुखले तोकेका अन्य कार्य गर्ने ।
२) उपप्रमुखले आफ्नो नगरपालिका क्षेत्रबाहिर जानु पर्दा प्रमुखलाई जानकारी दिनु पर्नेछ ।

३. वडा अध्यक्षको काम, कर्तव्य र अधिकारः

- १) वडा अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
क) आफ्नो वडा समितिको अध्यक्ष भई कार्य गर्ने ।
ख) वडा समितिका सदस्यहरूलाई वडा समितिको कामको बाँडफाँड गरी सहजीकरण तथा परिचालन गर्ने ।
ग) कार्यपालिकाको सदस्य भई कार्य गर्ने ।
घ) वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि नगरपालिकामा पेश गर्ने ।
ङ) वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने गराउने, तिनको अनुगमन गर्ने तथा आवधिक समीक्षा गर्ने गराउने ।
च) प्रचलित नेपाल कानून बमोजिम आवश्यक सिफारिस गर्ने ।
छ) तोकिए बमोजिम वा नगरपालिका प्रमुखले तोकेका अन्य कार्य गर्ने ।
२) वडाध्यक्षले आफ्नो अनुपस्थितिमा सम्बन्धित वडा समितिको जेष्ठ सदस्यलाई कार्यवाहक तोकी सोको जानकारी नगर कार्यपालिकालाई दिनुपर्नेछ ।

४. सदस्यको काम, कर्तव्य र अधिकारः

- १) कार्यपालिकाको सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
 - क) कार्यपालिकाको बैठकमा भाग लिने ।
 - ख) प्रमुखले तोकेको विषयगत क्षेत्रको संयोजक वा अध्यक्ष भई तोकिएको कार्य गर्ने ।
 - ग) प्रमुखले तोकेका अन्य कार्य गर्ने ।
- २) सदस्यले नगरपालिका क्षेत्र बाहिर जाँदा प्रमुखलाई जानकारी दिई जानु पर्नेछ ।

५. वडा सदस्यको काम, कर्तव्य र अधिकारः

- १) वडा सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
 - क) वडा समितिको बैठकमा भाग लिने ।
 - ख) वडा अध्यक्षको अनुपस्थितिमा वडाअध्यक्षले तोके बमोजिम कार्यवाहक वडा अध्यक्ष भई कार्य गर्ने ।
 - ग) वडा अध्यक्षले तोकेका अन्य कार्य गर्ने ।
- २) वडा सदस्यले नगरपालिका क्षेत्र बाहिर जाँदा वडा अध्यक्ष मार्फत कार्यपालिकालाई जानकारी दिनु पर्नेछ ।

अनुसूची -५

बिषयगत समितिहरूको विवरण

(नियम ४ को उपनियम (६) संग सम्बन्धित)

- क) सार्वजनिक सेवा तथा क्षमता विकास समिति
- ख) आर्थिक विकास समिति
- ग) सामाजिक विकास समिति
- घ) पूर्वाधार विकास समिति
- ड) वातावरण तथा विपद् व्यवस्थापन समिति
- च) विधेयक समिति

आज्ञाले
युवराज दाहाल
प्रमुख प्रशासकीय अधिकृत